



किन घटाउँदै छन् बैंकहरूले गाडी खरिदको ऋण ?

सुरेश राउत काठमाडौं, माघ ६

बैंक तथा वित्तीय संस्थाले ह्यार पचेज अर्थात् सवारीसाधनमा कर्जा लगानी घटाएका छन् । गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनका कारण सवारीसाधनको खरिदबिक्री घटेको र सवारी कर्जाको मागमा पनि कमी आएपछि ह्यार पचेज कर्जा पनि कम भएको बैंकहरूले बताएका छन् ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब २९ अर्ब एक करोड ३० लाख रुपैयाँ गाडी खरिदका लागि ऋण उपलब्ध गराएका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ३२ करोड ५० लाख रुपैयाँले कम हो । गतवर्ष मंसिरसम्म बैंकहरूले ह्यार पचेजका लागि कुल एक खर्ब ४९ अर्ब ३३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ थियो भने कुल कर्जा ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही कुल निक्षेप ५२ खर्ब ४९ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा प्रवाह ४७ खर्ब ९० अर्ब आठ करोड १० लाख रुपैयाँ थियो ।

विवरण	२०८० मंसिर मसान्त			२०७९ मंसिर मसान्त		
	निक्षेप	कर्जा	ह्यार पचेज	निक्षेप	कर्जा	ह्यार पचेज
वाणिज्य बैंक	५३,२५,०८७	४४,९४,७९७	१,०९,३५९	४६,२३,५७९	४२,३९,९९४	१,२४,९४६
विकास बैंक	५,७७,४६५	४,८४,३३५	१६,२५७	६,९९,५४९	४,५८,९९२	२०,३७९
फाइनान्स	१,९६,४०९	९३,७९७	३,४०५	१,०६,०६४	९१,९७५	४,०९२
कुल	६०,१८,९६१	४९,९२,९२९	१,२९,०१३	५२,४९,१७६	४७,९०,०८१	१,४९,३३८

(स्रोत : नेपाल राष्ट्र बैंक)



कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार अर्ब १२ करोड २० लाख रुपैयाँले कम हो । गतवर्ष मंसिरसम्म विकास बैंकहरूले ह्यार पचेजका लागि २० अर्ब ३७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फाइनान्स कम्पनीहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा तीन अर्ब ४० करोड ५० लाख रुपैयाँ ह्यार पचेजका लागि प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० करोड ७० लाख रुपैयाँले कम हो । गतवर्ष मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब ४६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गतवर्ष मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब ४६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गतवर्ष मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब ४६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सार्वजनिक संस्थान सुधार आश्वासनमै सीमित

आर्थिक संवाददाता काठमाडौं, माघ ६

सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन सुधार प्रक्रिया अघि बढाउन सकेको छैन । निरन्तर घाटामा गएका र कार्यसम्पादन स्तर कमजोर रहेका सार्वजनिक संस्थानमा रणनीतिक साम्बन्धित मित्रताई व्यवस्थापन सुधार गर्न बताइए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । मुलुकभर ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन् । जसमध्ये ४२ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् जसमा अधिकांश घाटामा छन् । सरकारले सबै संस्थानलाई सञ्चालन गरी प्रतिफलयुक्त बनाउने घोषणा गरेको थियो ।



वर्षमा पनि संस्थान सुधार हुन्छ भन्नेमा मन्त्रालयका अधिकारीहरू नै विश्वस्त छैनन् । घाटामा गएका संस्थानहरूमा अहिले पनि समस्या देखिन्छ । विशेषगरी कुनै समयमा नाफामा रहेका संस्थानहरू अहिले अधिकांश घाटामा छन् भने धेरै बन्द अवस्थामा छन् । हेटौडा सिमेन्ट उद्योग विगत तीन महिनादेखि बन्द छ, नेपाल वायु सेवा निगमको सेवा प्रवाह ज्यादै न्यून गुणस्तरको छ । संस्थानका कर्मचारीहरूमा लाग्ने भ्रष्टाचारको आरोप र पुराना समस्याहरू अर्थात् राजनीतिक नियुक्ति, भ्रष्टाचार, नीति नियम अभावले पनि संस्थानहरू दुरवास्थामा पुगेको देखिन्छ । असोजदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगका कर्मचारीले किलकर उत्पादन सुरु गर्न माग गर्दै धर्नामा बसेका थिए । वायु सेवा निगमको सेवा प्रवाह गुणस्तरिय हुन नसक्दा काठमाडौंबाट बैंकक र दोहाको उडान गर्न सकेको छैन । पुस अन्तिम साता र माघ पहिलो सातादेखि सेवा अवरुद्ध

हुँदा निगमको व्यवस्थापन र आर्थिक क्षेत्र निकम्बा रहेको सन्देश गएको छ । यस्तो प्रवृत्ति पहिला पनि थियो । समस्याको चाडमा बसेर वर्तमान सरकारले बजेटमार्फत संस्थान सुधारका लागि संस्थानलाई कम्पनी ढाँचामा सञ्चालन गर्ने नीति लिने बताएको थियो । सरकारी स्वामित्वका संस्थानहरूको सञ्चालन र व्यवस्थापनमा एकरूपता ल्याई व्यावसायिक र परिणाममुखी बनाउन होल्डिङ कम्पनी स्थापनाको सम्भाव्यता अध्ययन र पूर्वतयारीका कार्य अगाडि बढाइने, बन्द तथा खारेजीमा गएका संस्थानलाई कानुनीरूपमा फरफारक गरी राफसाफ गर्ने प्रक्रिया सम्पन्न गर्ने बताएको थियो । त्यस्तै निजीकरण गरिएका संस्थानमा लामो समयदेखि समाधान हुन नसकेको विवादको निरुपण गरिने र निजीकरण गर्दा स्वीकार गरिएको सम्भौताका सर्त कार्यान्वयनमा जोड दिने बताइएको थियो ।

सम्भौता पालना नगर्ने कम्पनीका सञ्चालक र लगानीकर्तालाई कारवाहीको दायरामा ल्याउने समेत बताएको थियो । तर, ती विषयहरू कार्यान्वयन हुन सकेको छैन भने अर्थमन्त्री प्रकाशरण महतले पनि संस्थानको कामकारवाही अघि बढेको तथा यसलाई सुधार गर्ने विषयमा कुनै वक्तव्य सार्वजनिक गरेका छैनन् । संस्थानमा सञ्चालनक तथा प्रमुख कार्यकारी नियुक्ति गर्दा पारदर्शी प्रक्रिया अवलम्बन गर्ने बताए पनि त्यसको कार्यान्वयन गर्न सकेको छैन । अर्कोतर्फ सरकारले व्यापारिक, सेवा, जनोपयोगी, वित्तीय, औद्योगिक र सामाजिक गरी छवटा क्षेत्रका कृषि विकास बैंक, दुग्ध विकास संस्थान, नेपाल टेलिकम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण र नेपाल स्टक एक्सचेन्जलायत ४४ वटा संस्थानमा लगानी बढाउँदै लगे पनि संस्थानहरू निरन्तर घाटामा गएको वार्षिक प्रतिवेदनले देखाउँदै आएको छ । 'सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८०' प्रतिवेदनअनुसार ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा संस्थान नाफामा रहे पनि धेरै लगानी भएकामध्येका १७ वटा संस्थान घाटामा छन् भने दुईवटाको कारोबार शून्य थियो । महालेखापरीक्षकको प्रतिवेदनले पनि संस्थानमा सुधार आवश्यक रहेको

बाँकी पृष्ठ २ मा



विपन्न कर्जा लिन आएको त... घर जा पो भन्दो रैखन, छ..

ब्याजदर घट्दा सेयरबजारमा उत्साह

काठमाडौं, माघ ६ । बैंकहरूले ब्याजदर घटाएपछि गतसाता सेयरबजारमा उत्साह देखियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्से ६६ दशमलव दुई अंकले बढ्यो भने



इ-पेपर हेर्नको लागि

विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड

काठमाडौं, माघ ६ । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार रुपैयाँ रोयल्टी उठाएको छ । निर्माणसम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ । विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत् प्राधिकरणले बिल भुक्तानी गर्ने समयमा नै रोयल्टी कटाएर राख्ने गरेको छ । सोही कारण नियमितरूपमा रोयल्टी संकलन हुनेगरेको छ ।

विद्युत् विकास विभागले नियमितरूपमा रोयल्टी उपलब्ध गराउन आयोजनाका प्रवर्द्धकलाई आग्रह गर्दै आएको छ । विद्युत् ऐन, २०४९ तथा विद्युत् नियमावली, २०५० बमोजिम विद्युत् उत्पादनको अनुमुतिपत्र प्राप्त संस्थाले बुझाउनुपर्ने आर्थिक वर्ष २०७९/८० सम्मको विद्युत् रोयल्टी जम्मा गर्नुपर्ने व्यवस्था छ । विभागले केही आयोजनाले रोयल्टी फरफारक नगरेको पाइएपछि पुनः जम्मा गर्न भनेको छ । विभागले रोयल्टी व्यवस्थापनसम्बन्धी आवश्यक विवरणअनुसार आफ्नो

सहकारितामूलक शासन व्यवस्था किन ?



गोपिनाथ मैता

शासन प्रणालीका धेरै स्वरूप हुने गर्दछन् । त्यसमध्ये सहकारितामूलक शासन व्यवस्था यस्तो अवधारणा हो जसले राज्यप्रक्रियामा सरोकारवालाहरूको आपसी सहकार्य र सहभागितालाई जनाउँछ । यो शासन व्यवस्था नभई शासन व्यवस्थालाई जनमुखी र अपनत्वबोधी बनाउने अवधारणा हो, जसले शासकीय पद्धतिको शैलीलाई उदार बनाउने गर्दछ । यो नवीन अवधारणा पनि होइन, परम्परागतसम्म सामुदायिक अभ्यासमा रहेको अभ्यासलाई विस्तार गरी राज्य प्रक्रियामा पुऱ्याइएको मात्र हो । २०औँ शताब्दीको आधाआधीसम्म शासन भनेको नियन्त्रणमूलक पद्धति हो भन्ने मान्यताको अभ्याससँगै शासन व्यवस्थामा सबै सरोकारवाला संस्था र संरचनाको क्रियाशीलता आवश्यक मानियो । त्यसपछि शासन शब्द सेवामा बदलिएको छ र यसका लागि लोकतान्त्रिक

मुलुकहरू सहकार्य र समन्वयलाई निकै महत्त्व दिँदै आएका छन् । सहकारितामूलक शासन शासकीय व्यवस्थाको अन्तर्गत हो, जहाँ शासकीय संरचना र सरोकारवालाहरू एक-आपसमा सहकार्य गर्दछन् र शासन प्रक्रियामा सबैको स्वामित्व स्थापना गर्दछन् । सबै पात्रहरू एक-आर्कालाई मूल्याङ्कन सम्भन्धन् र राष्ट्रिय विकासमा सहभागी हुन्छन् । कुनै एक शासकीय तह वा पात्रको भूमिकामा सबै पात्र अनौपचारिक र औपचारिक तवरले राज्यका स्रोत, शक्ति र साधनको अभ्यास र सम्भावना उपयोगमा लागेर राष्ट्र निर्माण गर्ने कार्य सहकारितामूलक शासन हो । सहकारितामूलक शासन पद्धति शासकीय वैधता कायम गर्ने नरम अस्त्र पनि हो । अधिनायकत्व र शासन होइन, सामानता र सहकार्यमा शासकीय पद्धति सञ्चालन गरे मात्र शासनको वैधता हुन्छ भन्ने मान्यताको जगमा सहकारितामूलक शासनको अवधारणा विकास भएको हुन्छ । राज्यभित्रका पात्रहरू सरकारलाई नियन्त्रण, सन्तुलन र सहकार्य गर्न कार्यमा परिचालित भई शासन व्यवस्थालाई जवाफदेही र कार्यमूलक बनाउन लाग्दछन् । राज्यका अंगहरू र राज्यबाहिरका पात्रहरू, सामुदायिक संस्थाहरू एक-आपसमा सहकार्य गरी लोकतन्त्र र विकासलाई संस्थागत गर्न प्रयासरत हुने अवस्था सहकारितामूलक शासन हो । यो राज्य व्यवस्था सञ्चालनको नवीनतम मान्यता हो । यसर्थ सहकारितामूलक शासन प्रणालीमा राज्यमात्र शासनको संरचना हो भन्ने मान्यताभन्दा माथि रहन्छ र राज्यभित्रका

सबै संरचनाको क्षमता र सम्भावनाहरूलाई संयोजन गर्दछ । राज्य एकाधिकार शक्ति अभ्यासकर्ता भएमा विकृति र विसंगतिको स्वभाविक विकास हुन्छ । आधुनिक लोकतन्त्रमा राज्यशक्ति मात्र शासनको एकाधिकार शक्ति होइन, एकाधिकार शक्तिभन्दा आपसिकता र साम्बन्धिता समावेश भएको अवस्थाको आधार सञ्चालन हुन्छ, लोकतन्त्र एवं विकास दिगो हुन्छ भन्ने भावनामा सहकारितामूलक शासन क्रियाशील हुन्छ । सहकारितामूलक शासन सहायतामूलक पद्धति हो, जहाँ राज्य, यसका संरचना, नागरिक समाज, सामुदायिक संस्था सहकारिका मूल्य (जस्तो कि आपसिकता, स्वयम् अनुशासन, स्वयम् उत्तरदायित्व, सहयोग, इमान्दारिता, सामाजिक भावना) अनुस्यू स्वयम् परिचालित हुन्छन् । यो शासनभन्दा पनि सुशासन र सहभागिताको अवधारणा हो । उदार र समावेशी लोकतन्त्रमा यसले औधी महत्त्व दिन थालिएको छ । विश्वव्यापीरूपमा नै नागरिक, नागरिक संस्था र शासकीय तहहरूबीचको आपसी र खुला सहकार्यको खुला सरकारको अवधारणा विकास भएको छ र नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा लामो समय एकात्मक एवं निर्देशित पञ्चयती व्यवस्था सञ्चालन गरियो, जहाँ सहकारिताको भावना शानि शानि थियो । तर, लोकतन्त्रको पुनर्स्थापना र केहीअघि जारी गरिएको नेपालको संविधानले सहकारितामूलक

शासन पद्धतिको आशय राखेको छ । सरकार सञ्चालनमा तीन शासकीय तह संघ, प्रदेश र स्थानीय तह आपसमा सहकार्य गर्दछन् । संविधानले धारा ५७ अनुसार राज्यका शासकीय तहहरूलाई छुट्टाछुट्टै अधिकार र कार्यक्षेत्र मात्र निर्धारण नगरी साम्बा अधिकार र कार्यक्षेत्र समेत दिएको छ, जसले खास खास कार्यमा साम्बन्धी एवं सहकारिता जनाउनुपर्ने व्यवस्था गरेको छ । शासनका तीन तह आपसमा एक-आर्कालाई सहयोग, सहार्थ, नियन्त्रण र सन्तुलनमा आबद्ध हुन्छन् । नेपालको संघीयता सहकारितामूलक संघीयता हो, जसले शासकीय तहहरूबीच भातृत्वपरक सम्बन्ध प्रवर्द्धन, एक अर्कोप्रति सहयोगी, सर्वसाधारणका चाखप्रति सूचना आदानप्रदान र पारस्परिक छलफल, कार्य सहभावा र सहकार्य, स्वीकारिएको प्रक्रियाप्रति सम्मान र एक-आर्काले कानुनी अवरोधबाट अलग रहने साम्बा मूल्य स्थापना गरिएको छ । नेपालले अवलम्बन गरेको संघीय शासन द्वयी र त्रयी शासकीय पद्धति नभई सहशासकीय पद्धतिको अवधारणा हो भन्ने संवैधानिक प्राक्धानका साम्बा अधिकार क्षेत्रबाट देखिन्छ । त्यसैले शासकीय तहहरू एकल अवधारणामा रहँदैन, साम्बा अवधारणामा व्यवहार गर्दछन् भन्ने मान्यता राखिएको छ । नेपालका संविधानको धारा ५७ का अनुसूचीहरूमा शासकीय तहहरूलाई विनियोजित अधिकार र कार्यक्षेत्र सहशासकीय भावनाअनुस्यू कार्यान्वयन गर्नुपर्दछ भन्ने संविधानको भाग २० मा उल्लेख गरेको छ । संविधानको

बाँकी पृष्ठ २ मा

सार्वजनिक...

बताउँदै संस्थानको सञ्चालन व्यवस्थापन, अनुगमन-मूल्यांकन, सम्पत्तिको विवेकपूर्ण परिचालन, निरन्तर सुधारका लागि अध्ययन अनुसन्धान तथा प्रभावकारी कार्यान्वयनलगायतका विविध पक्षमा नियमक संरचनाका रूपमा नेतृत्वदायी भूमिका खेल्ने निकायको आवश्यकता भएको उल्लेख गरेको छ ।

गुणस्तर अभिवृद्धि, बजार विस्तार, व्यवस्थापकीय क्षमता बढाउने र निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी सञ्चालन दक्षता बढाउन खरिद, मूल्य निर्धारण एवं जनशक्ति व्यवस्थापनमा

सरकारी परनिर्भरता कायम रहेको, व्यवस्थापकीय सक्षमता परिचालन गर्न आवश्यक, कर्मचारीहरूको सेवा सुविधा, स्तरोन्नतिमा एकरूपता कायम गर्नुपर्ने चुनौतीहरू रहेको बताएको छ । त्यस्तै, चल/अचल सम्पत्तिको अभिलेख तथा उपभोग गर्न आवश्यक, सार्वजनिक संस्थानमा व्यवस्था नगरिएको दायित्वलाई व्यवस्थित गर्ने, संस्थागत सुशासन, प्रमुख कार्यकारी अधिकृतको नियुक्ति वैज्ञानिक र वस्तुनिष्ठ हुन नसकेको, ट्रेड युनियनको हस्तक्षेप हटाउने, सरकारमाथिको आर्थिक दायित्व घटाउने तथा निजीकरणपश्चात्को सुपरीवेक्षण

अनुगमन तथा मूल्यांकन समेत चुनौतीको रूपमा देखिएको र यसमा सुधार गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

सहकारितामूलक...

धारा २३२ ले सहकारितामूलक संघीयतालाई अपनाउन सहकार्य र अन्तरसम्बन्धका आधार दिएको छ, जसलाई सहकारिता, सहअस्तित्व र समन्वय भनिएको छ । यी तीन सिद्धान्तलाई संघ, प्रदेश तथा स्थानीय तह (अन्तरसम्बन्ध र समन्वय) ऐन, २०७७ ले व्याख्या गरेको छ । ऐन अनुसार शासकीय तहहरूले अधिकार प्रयोग गर्दा, नीति कानून बनाउँदा, सेवा प्रवाह गर्दा सहकारिता कायम गर्नुपर्दछ । त्यस्तै, कार्य गर्दा एक तहले अर्कोलाई महत्व र सम्मान दिने र अधिकार क्षेत्र प्रयोग गर्दा अहस्तक्षेप र सहअस्तित्वबाट निर्देशित बन्ने कुरा सहअस्तित्वमा समेटिएको छ । साथै क्षमता र स्रोत प्रयोग गर्दा समन्वय गर्ने र प्रशासनिक काम र सेवा प्रवाहमा समन्वय र राष्ट्रिय भावनाका विषयमा समन्वय गर्ने कुरा स्पष्ट पारिएको छ ।

सहकारिताको अभ्यासका लागि सार्वजनिक निकाय र शासकीय तहको मात्र भूमिका पर्याप्त हुँदैन, राज्य संरचनाबाहिरका पात्रहरूसँग पनि सहकार्य गर्नुपर्दछ । यी साधन, स्रोत र सम्भावना भएका क्षेत्र हुन् । विकास र समृद्धिको साक्षात् लक्ष्य प्राप्त गर्न सरकार एक्लो पात्र बन्न सक्दैन । संविधानले राज्यका स्रोतसाधन अभ्यासमार्फत आर्थिक समृद्धिको उद्देश्य राखेको छ, जसमा

सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यलाई यसको माध्यम मानेको छ । यी तीनै क्षेत्रका आ-आफ्नै विशिष्टता छन्, जसको उपयोग गरेर शासन पद्धति विश्वासिलो र पूर्ण बन्न सक्दछ ।

नागरिक समाज, सामुदायिक संस्था र आमसञ्चारका माध्यमलगायत सक्रिय नागरिकले आ-आफ्नो विज्ञता र क्षमतालाई शासन प्रक्रियामा अनौपचारिक तवरबाट उन्नयन गर्ने अवसर पाएका छन् । राज्य व्यवस्थापिका संरचनाहरू औपचारिक तवरमा र अन्य संस्था र समूहहरू अनौपचारिक तवरले राजकीय शक्ति र स्रोत अभ्यासमा सहकार्य गरी सहमतीय वातावरण निर्माण र साक्षात् मूल्य संस्थागत गरी सहकारितामूलक शासन प्रक्रियामा आबद्ध छन् ।

नेपालको शासन व्यवस्था सनातन संस्कृति र मानव मूल्यमा आधारित रहँदै आएको छ, जसले आपसी सहयोग र सहकारितालाई जीवन पद्धतिका रूपमा लिएको छ । संविधानले सहकारितामूलक शासन व्यवस्थाको आशय राखेको छ, जसले उदासीकरणका नीतिले पनि सरकार र राज्य संरचनाबाहिरका पात्रहरूको आपसी सहकार्यमा विकास र समृद्धिको उद्देश्य राखेको छ । तर, सरकारी संरचना लामो समयदेखि एकल सोचको आधारमा काम गर्दै आएको प्रवृत्तिबाट बाहिरिएको छैन भने राज्य संरचनाबाहिरका पात्रहरूमा व्यावसायिक सदाचारको अभाव देखिएको छ । परिणामतः

सहकारितामूलक शासन व्यवस्थाको अन्वयणमा व्यावहारिकभन्दा औपचारिक देखिएको छ । शासकीय तहहरू, निजी तथा सामुदायिक क्षेत्र र सार्वजनिक बौद्धिकहरूले एक-अर्कोलाई विश्वासमा राखेर साक्षात् स्पर्धालाई अभ्यासमा ल्याएपछि मात्र सैद्धान्तिक भावनाले मूर्त रूप पाउँछ । (२०बल्लभरिण्य)

विद्युत्...

४१ वटा जलविद्युत् आयोजना र दुईवटा सौर परियोजना गरी कुल ४३ वटा आयोजनाको सर्वेक्षणका लागि दरखास्त परेको छ । ती आयोजनाको कुल क्षमता तीन हजार १६ मेगावाट बराबर छ । त्यस्तै सर्वेक्षण जारी भएका आयोजनाको संख्या एक सय ४३ छ । विभागका अनुसार १३ वटा जलविद्युत् आयोजना र ४२ वटा सौर परियोजना छन् । ती आयोजनाको कुल क्षमता नौ हजार छ सय ५५ मेगावाट बराबर छ ।

विभागका अनुसार उत्पादन अनुमतिपत्र दरखास्त दिने आयोजनाको संख्या एक सय पाँच छ । ती आयोजनाको क्षमता ११ हजार पाँच सय ८३ मेगावाट छ । त्यस्तै विद्युत् उत्पादन अनुमतिपत्र लिएका आयोजनाको संख्या एक सय ५४ वटा छ । ती आयोजनाको कुल क्षमता नौ हजार दुई सय २१ छ । विभागले एक हजार सात सय ६५ सर्किट किलोमिटरबराबर प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन परेको छ । त्यस्तै विभागले चार हजार आठ सय ९५ सर्किट

किलोमिटरबराबरको प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । त्यसमा चार सय केमी क्षमताका सातवटा आयोजनालाई अनुमति दिइएको छ । त्यस्तै दुई सय २० केमी क्षमताका २५, एक सय ३२ केमी क्षमताका एक सय एक, ६६ केमी क्षमताका पाँच, ३३ केमी क्षमताका ८४ र ११ केमी क्षमताका एक प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले विभागको काम-कारबाहीलाई थप व्यवस्थित बनाउन निर्देशनसमेत दिएका छन् । सर्वेक्षण अनुमतिपत्र लिएका आयोजनालाई समयमै काम पूरा गर्ने वातावरण बनाउन निर्देशन दिँदै उनले लामो समयसम्म आयोजना होल्ड गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । यस्तै उत्पादन अनुमतिपत्र लिएका आयोजनाको हकमा पनि मन्त्री बस्नेतले स्पष्ट निर्देशन दिएका छन् । लामो समयसम्म अनुमतिपत्र मात्रै लिने र काम नगर्ने आयोजनालाई लामो समय दिन नसकिने स्पष्ट पार्दै मन्त्री बस्नेतले नियमानुसार काम गराउन विभागका महानिर्देशक चटौतलाई निर्देशन दिए । रासस

ब्याजदर...

३१ अर्ब ४१ करोड रूपैयाँको सेयर कारोबार भयो । बुधबार साताकै सबैभन्दा धेरै नौ अर्ब ७६ करोड रूपैयाँको सेयर किनबेच भयो । दैनिक औसत सात अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएको छ ।

लगातीकर्ताले मनोवैज्ञानिक रेखा मान्दै आएको २२ सय विन्दुभन्दा माथि पुगेको थियो । बुधबार २२ सय १४ विन्दुसम्म पुगेको नेप्से केही बेरमै तल ओर्लिएको थियो । त्यसदिन नेप्से उच्च उतारचढावबीच ऋणात्मक

भएर बन्द भएको थियो । तर, समग्रमा गतसाता नेप्से बढेर बन्द भएको छ । नेप्सेमा करिब दुई वर्षयताकै उच्च उत्साह देखियो ।

बैकमा अधिक तरलता भएको, सेयर कर्जा सहजै पाउन सकिने र ब्याजदर पनि घटेका कारण लगातीकर्ताको मनोबल बढेको विश्लेषकहरूको बुझाइ छ । यही कारण बजारमा चहलपहल बढेको हो । राष्ट्र बैकले नीतिगत लचकता अपनाएपछि बजारमा सुधार भएको देखिन्छ । मंसिर २० गते १८ सय ३० विन्दुसम्म भरेको नेप्से त्यसपछि तीन सय २५ अंकले बढेको छ ।

लगातीकर्ताले १८ सय र २२ सयको विन्दुलाई मनोवैज्ञानिक रेखा मान्दै आएका छन् । २०७८ माघ १० गतेयताको रेखाचित्र विश्लेषण गर्दा नेप्से १८ सय र २२ सयको विन्दुभित्र पाँच/छ पटकसम्म तलमाथि गर्दै बसेको छ । अर्थात् यी दुई रेखालाई पटकपटक परीक्षण गरेको छ । त्यसैले पनि यी दुई रेखालाई लगातीकर्ताले मनोवैज्ञानिक रेखा मान्दै आएका छन् ।

छोटो समयका लागि लगाती गर्न लगातीकर्ताले नाफा बुक गर्नका लागि सेयरको बिक्री बढाउँदा गतसाता अन्तिमतिर बिक्रीचाप अधिक भएको

देखिन्छ । तर पनि बजारमा उच्च गिरावट भएको छैन । लगातीकर्ताले चासोका साथ हेरिरहेका छन् ।

यसै अहिले सूचीकृत कम्पनीहरूको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने समय पनि हो । केही बैकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रारम्भिक अनुमानअनुसार बैकहरूको वित्तीय विवरण खासै राम्रो नहुने देखिएको छ । यसले बजार प्रभावित हुनसक्छ । यद्यपि सेयरबजार र ब्याजदरबीच प्रत्यक्ष विपरीत सम्बन्ध हुनेभएकाले ब्याजदर घट्दै जाँदा सेयरबजार बढ्ने हुन्छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई पब्लिक कम्पनीको सेयरमा १५ प्रतिशतसम्म लगाती गर्न पाउने सुविधा दिएको छ । यसअघि पाँच प्रतिशत मात्रै लगाती गर्न पाउने सुविधा भएकाले बजारमा थप लगाती भित्रिन सक्छ । यसले बजारलाई फाइदा नै पुग्छ ।

गतसाता अन्य समूह, जलविद्युत्, लघुवित्तलगायतका कम्पनीमा लगातीकर्ताको आकर्षण देखिएको थियो । हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र लिबर्टी इनर्जीको सेयरमूल्य सर्वाधिक बढेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै दुई अर्ब ५६ करोड रूपैयाँको भएको छ ।

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तहरू १५ वर्षपछि पक्राउ

काठमाडौं, माघ ६ । बोक्सीको आरोप लगाई कुटपिटपश्चात् हत्या गरी फरार रहेका दुई जना अभियुक्त वारदात घटनापश्चात् १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका-३ ठेगाना भएका ४४ वर्षीय टंकबहादुर मगर र सोही

ठाउँ बस्ने ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन् । काभ्रे रोशी गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुरमगर र सन्तबहादुर मगरले २०६५ असोज २९ गते बोक्सीको आरोप लगाई कुटपिटपश्चात् हत्या गरी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनमवनबाट खटिएको प्रहरीले उनीहरूलाई पुस २४ गते पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।

सूचना
यस आर्थिक दैनिकको मिति २०८०/१०/५ गते शुक्रबारको अंकमा पृष्ठ १० हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । - स

नाम परिवर्तन सम्बन्धि सूचना

कम्पनी ऐन २०६३ बमोजिम स्थापना भएको प्रा.लि. द.नं. २४१९८/०८०/८१ साविक न्यूमा विचनेस प्रा.लि.को नाम परिवर्तन भई अब उपरान्त न्यूमा साइड प्रा.लि. हुनेगरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८०/१०/१६ मा स्वीकृती प्राप्त भईसकेकाले सोहि बमोजिम हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
न्यूमा साइड प्रा. लि.

कम्पनीको नाम परिवर्तन गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०८०/१०/०७
यस कम्पनीको मिति २०८०/०९/२३ मा सम्पन्न वार्षिक/विशेष साधारणसभाको निर्णयानुसार साविकको कम्पनी ओ.के. दाम प्रा.लि. (प्रा.लि.नं.१७५५९३) को नाममा रहेको सम्पूर्ण चल-अचल सम्पत्ति तथा तिर्नु-व्यहोर्नुपर्ने कर, दायित्व आदि परिवर्तित नामको कम्पनीले सकारण व्यहोर्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०८०/०९/२५ को निर्णय अनुसार कम्पनीको नाम परिवर्तन गरी ट्रेडलाइन हब प्रा.लि. कायम गरिएको जानकारी गराइन्छ ।

कम्पनीको नाम परिवर्तन गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०८०/१०/०७
यस कम्पनीको मिति २०८०/०९/२२ मा सम्पन्न वार्षिक/विशेष साधारणसभाको निर्णयानुसार साविकको कम्पनी एलिना मोटर्स प्रा.लि. (प्रा.लि.नं.२८८७६६) को नाममा रहेको सम्पूर्ण चल-अचल सम्पत्ति तथा तिर्नु-व्यहोर्नुपर्ने कर, दायित्व आदि परिवर्तित नामको कम्पनीले सकारण व्यहोर्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०८०/०९/२९ को निर्णय अनुसार कम्पनीको नाम परिवर्तन गरी प्रशान्त एण्ड भुषण फर्निचर उद्योग प्रा.लि. कायम गरिएको जानकारी गराइन्छ ।



Tamankhola Rural Municipality

Office of the Rural Municipal Executive

Bongadovan, Baglung
Gandaki Province, Nepal

Invitation for Electronic Bids

First Publication Date: 2080/10/07 (B.S.)

Tamankhola Rural Municipality has allocated fund towards the procurement of below mentioned contracts. Bidding is open to all registered & eligible Nepalese Bidders.

S.N.	Contract No.	Description	Bid Document Price (Non-refundable fee) (NRs.)	Bid Security Amount (NRs.)	Estimated Amount (Without VAT and Contingencies)	Remarks
1	01/TRM/NCB/Works/2080/81	Construction of Krishi Sankalan Kendra	3000.00	86,000.00	3424332.67	

- Bidding will be conducted through the national competitive bidding procedures specified in the Public procurement Act 2063 and regulation 2064.
- Eligible Bidders are advised to visit e-GP portal of PPMO'S website www.bolpatra.gov.np/egp for further Information or may Contact Tamankhola Rural Municipality, Office of the Rural Municipal Executive Bongadovan, Baglung. Mobile : 9867448477, Email: ito.tamankholamun@gmail.com
- The purchaser reserves the right to accept or reject, wholly or partly any or all the bids without assigning reason, whatsoever.

Chief Administrative Officer



“कृषि, पर्यटन र पूर्वाधारको दीगोपन : समृद्ध, सुसंस्कृत शहिद लखन”

शहिद लखन गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

घैरुङ्ग, गोरखा

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

सूचना प्रकाशित मिति २०८०/१०/०७

यस कार्यालयबाट मिति २०८०/०८/०७ गते र मिति २०८०/०८/१९ गते E-Bidding/e-gp मार्फत प्रकाशित बोलपत्र आव्हानको सार्वजनिक सूचना अनुसार रित्तपुर्वक दर्ता हुन आएका बोलपत्रहरू मध्ये तपसिलमा उल्लेखित बोलपत्रदाताले पेश गरेको बोलपत्र न्यूनतम मूल्याङ्कित र सारभुत रूपमा प्रभावग्राही भई स्वीकृतीको लागि छनौट भएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) बमोजिम बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।

तपसिल

सि.नं	ठेक्का नं.	ठेक्का विवरण	बोलपत्रदाताको नाम र ठेगाना	कबोल अक्त (भ्याट/पिएस सहित)
1	SLRM/GO/ROAD/NCB/080/081/03(RE)	तिनमाने-जुम्लीचौतारा-राईनस सडक स्तरोन्नति कार्य ।	श्री न्यू गोरखा मनकामना कन्स्ट्रक्सन वा.न.पा.०१ वाग्लुङ्ग ।	36,85,633.15
2	SLRM/GO/W/SQ/080/81/06	गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माण कार्य ।	श्री देवु निर्माण सेवा श.ल.गा.पा.०६ घैरुङ्ग, गोरखा ।	12,61,211.61

प्रमुख प्रशासकीय अधिकृत



उलाबारी नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

उलाबारी, मोरङ

कोशी प्रदेश, नेपाल

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

(प्रकाशित मिति:- २०८०/१०/०७)

यस कार्यालयबाट मिति २०८०/०८/२४ गते आर्थिक दैनिक पत्रिकामा प्रकाशित बोलपत्र सम्बन्धि सूचना तथा www.bolpatra.gov.np/egp मार्फत आव्हान गर्दा दर्ता हुन आएका बोलपत्रदाताहरू मध्ये निम्न अनुसारको बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतीका लागि छनौट भएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ प्रयोजनको लागि सम्बन्धित सबै बोलपत्रदाताहरूको जानकारीका लागिबोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ ।

सि.नं	ठेक्का नं.	योजनाको नाम	बोलपत्रदाताको नाम	कबोल अक्त (प्रोभिजनल सम र भ्याट सहित)	कैफियत
१	URL-Blacktop Road-Ward4-W-NCB-02-080/81	Bhanumarga urlabari-4 malami chautaribart ward no 8 jodne sadak kalopatre garne karya	Quick Space Builder Pvt. Ltd, Damak 4, Tarabari, Jhapa	9518506.07	

प्रमुख प्रशासकीय अधिकृत

सम्पादकीय

प्रक्रियामा मात्रै
घुमिरहेको बजेट तालिका

संसदको हिउँदे अधिवेशन छिटो बोलाइयोस् भनेर चौतर्फी माग भइरहेका बेला सरकारले भने अध्यादेश ल्याएर बजेटको कार्यतालिका प्रस्तुत गरेको छ । अध्यादेशमार्फत कानुन बनाउने कुरा तत्कालका लागि नभई नहुने काम गर्नका लागि हो । यसमा सरकारले जे-चाह्यो त्यही हुन्छ । छलफल समेत हुन पाउँदैन । बजेटको तालिका भनेको कुनै आपतकालमा गरिने काम होइन । प्रत्येक वर्ष बजेट आउने गर्छ । कुनै पनि त्यस्तो वर्ष हुँदैन जो बजेट नआएको होस् । त्यसका लागि अध्यादेश ल्याउनु भनेको सरकार केवल प्रचार मात्रै गरिरहेको छ भन्ने हो । त्यसो त आज संसदको अधिवेशन अन्त्य गरेर त्यसै दिनको रातसोभमा अध्यादेश जारी गरेर दल बदल्ने व्यवस्था गरिएका घटनाहरू विगतका उदाहरण हुन् । केवल सत्ता चलाउनका लागि जे पनि गरिन्छ भन्ने यस्ता दर्जाई घटना विगतमा चलिरहेको अवस्थामा सुधार आएको देखिएन । त्यसैभित्र पछि अध्यादेशमार्फत आएको बजेट तालिका । जब बजेटका कार्यक्रम नै यस्तो अपारदर्शीस्यबाट आउँछन् भने बजेटको कार्यान्वयनमा फर्नु के होला भन्ने प्रश्न उठ्छ नै ।

सवाल हो बजेटको कार्यान्वयनमा इमानदारिताको र जवाफदेहिताको सन्दर्भ । कार्यान्वयन समुचितरूपमा हुन सकेमा यस्ता कार्यतालिकाहरू प्रभावकारी नै होला । तर आजको सवाल हो जतिसुकै कार्यतालिका बनाइए पनि त्यसको कार्यान्वयन सही प्रकारले भएन भने त्यसको अर्थ रहँदो रहनेछ । बजेटमा लेखिएका भनिएका कुरा सही मानेमा कार्यान्वयनमा आउन भनेर असार मसान्तमा जारी हुने बजेट जेट १५ भित्र घोषणा भइसक्ने भनेर संविधानमै लेखियो । यसको उद्देश्य असाेर विकासलाई रोक्नु र पुँजीगत खर्चको प्रतिशत बढाउने भन्ने थियो । संविधान जारी भएपछि आठवटा बजेट आए । असार पनि आठ वटा नै बिते । तर यता न पुँजीगत खर्च बढ्यो न असाेर विकास नै रोकियो । वर्षभरिभन्दा त्यो एक महिना र त्यसको पनि एक सातामा धेरै गुना बढी खर्च भएको भनेर कागजमा देखाइने परम्परालाई असाेर विकास भनेर नामकरण गरिएको हो । तर दुःखद पक्ष के हो भने संविधानमा नै लेखिएको तालिकाअनुसार पनि काम भएन । बजेटमा पुँजीगत खर्चको विनियोजन नै कम हुनु र खर्च अफ्र घट्नु बजेटको विशेषताजस्तै भएको छ । गएको असारमा पनि त्यस्तै भयो र आउँदो असारमा पनि त्यही हुनेवाला छ । दशकदेखि नै यस्तो कुरा दोहोरिरहेको पाइन्छ । प्रत्येक वर्षको बजेटमा पुँजीगत खर्च बढाइने भनिन्छ र यता मध्यावधिमा त्यस्तो लक्ष्य घटाइन्छ । अनि वर्षान्तमा त्यो घट्टोको लक्ष्य पनि पुग्दैन ।

विभिन्न समयमा गरिएका अध्ययनहरूले बजेटले गरेको व्यवस्था कार्यान्वयनमा नआउनुको प्रमुख कारणमा यसबारे कसैलाई पनि जवाफदेही नबनाइनुलाई मुख्य मानेको छ । निर्धारित समयमा निर्धारित कार्यक्रम समयमा सम्पन्न नहुँदा राज्य र नागरिक दुवैलाई नोक्सानी हुन्छ । नागरिकले सेवा पाउँदैन भने राज्यले त्यही कामका लागि दोब्बर-तेब्बर बढी खर्च गर्नुपर्छ । यस्तो संवेदनशील विषयमा राज्यका कुनै पनि बेतनभोगी पदाधिकारी जवाफदेही हुनुपर्दैन भने त्यस्तो बेला बनाइएका यस्ता तालिकाले के गर्छ ? अस्ती भर्खरमात्रै मेलम्ची खानेपानीमा एकजना कर्मचारीले समयमा काम नगरिँदा उक्त पानी धारामा आइपुग्न तीन महिना ढिलो भएको समाचार आयो । दुःखद पक्ष के हो भने उनी त्यहाँबाट सरुवा भए तर तीन महिनाको ढिलाइले पारेको नोक्सानीबारे उनीसँग साधारण प्रष्टीकरणसमेत सोधिएन । यस्तै, चल्ने हो भने बजेटमा बनाइएको तालिकाले के सुधार ल्याउने ? भन्ने सम्बन्धित पक्षले तर्कसंगतरूपमा जवाफ दिऊन । बजेटमा यति दूला क्विक्टि देखिँदा पनि प्रक्रियामै घुमिरहेको यो एउटा उदाहरण हुनुपर्छ ।



इस्माली माइला

कम्पनी रजिस्ट्रारको कार्यालय छेउछाउमा सहजकर्ताको रूपमा बसिराख्ने लेखनदास तथा विकिलहरूले व्यवसाय गर्न चाहनेहरूलाई यो पनि प्रष्टसँग बुझाइदिनुपर्छ कि घरेलुमा दर्ता गर्दा के हुन्छ र कम्पनीमा दर्ता गर्दा के हुन्छ ? साथै, फर्मको रूपमा दर्ता भएमा सञ्चालक समितिको जरुरत पर्दैन जुन कम्पनीमा दर्ता भएको कम्पनीको पछि भनेर पनि प्रष्ट पारिदिनुपर्छ उद्यमी वा व्यवसायीहरू द्रुक् हुने थिए । कुन आकारका व्यवसाय कुन निकायमा दर्ता गर्दा उपयुक्त हुन्छ भनेर सञ्चालकहरू विश्वस्त हुने थिए । थोरै दस्तुर तिरेर फर्म दर्ता हुन्छ भने कम्पनी दर्ता गर्दा ठूलो रकम दस्तुर बुझाउनुपर्ने हुन्छ ।

विकसित मुलुकहरूमा जथाभावी कम्पनी दर्ता गरिँदैन । व्यवसायको आकार हेरेर कम्पनी, मफोला व्यवसाय र साना व्यवसाय दर्ताका लागि अलग-अलग निकायहरू तोकिएका हुन्छन् । सोहीअनुसार कम्पनी, उद्योग र व्यवसाय दर्ता हुन्छ । हुन त हाम्रो मुलुकमा पनि कम्पनी दर्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत कम्पनी रजिस्ट्रारको कार्यालय छ जुन पहिले उद्योग विभागको एउटा शाखाको रूपमा थियो । कम्पनीहरूको संख्या बढ्न थालेपछि अधिकारसम्पन्न विभागको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयको स्थापना भएको हो । व्यापार व्यवसाय दर्ताका लागि आकार हेरेर उद्योग विभाग, वाणिज्य विभाग, वाणिज्य कार्यालय र साना उद्योग दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मेवारी दिइएको छ । देश संघीयतामा

चिया पसल पनि कम्पनी ?

गएपछि भने स्थानीय निकायलाई पनि जिल्ला वा स्थानीयस्तरमा व्यवसाय दर्ता गर्ने जिम्मेवारी तोकिएको छ । कम्पनी दर्ता गरेपश्चात् सम्बन्धित विभाग वा कार्यालयबाट इजाजत पनि लिनुपर्छ । जस्तै- कलकारखाना वा दूला उद्योगको इजाजतका लागि उद्योग विभागमा जानुपर्छ भने साना उद्योगका इजाजतका लागि घरेलु कार्यालयमा जानुपर्छ । त्यस्तै, पर्यटनसँग सम्बन्धित कम्पनीहरूले पर्यटन विभागबाट इजाजत लिएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्छ । ठूलो आकारमा कारोबार गर्ने व्यापारिक कम्पनीहरूले वाणिज्य विभागबाट इजाजत लिनुपर्ने वा वाणिज्य दर्ता गर्नुपर्ने हुन्छ । निजी अस्पतालहरूले स्वास्थ्य विभागबाट बेडको संख्या खुलाएर इजाजत लिनुपर्छ । त्यस्तै, निजी कलेज र स्कुलहरूले विश्वविद्यालयहरूबाट सम्बन्धन प्राप्त गर्नुपर्छ । कन्स्ट्रक्सन कम्पनी दर्ता भइसकेपछि भौतिक पूर्वाधार मन्त्रालयको टेकेदार वर्गीकरण शाखामा गएर इजाजत लिनुपर्ने हुन्छ ।

अन्य निकायहरूमा दर्ता भएका प्राइभेट फर्म वा साभेदार फर्मलाई कम्पनीमा परिणत गर्न पनि सकिन्छ । जसका लागि प्रबन्धन तथा नियमावली तयार गरी प्रचलित नियमानुसारको शुल्क वा दस्तुरसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्छ ।

नेपालमा केही वर्ष अघिदेखि मुनाफा वितरण नगर्ने कम्पनीहरू पनि दर्ता हुन थालेका छन् । यसअन्तर्गत च्याटिटेल्स ट्रेडिङलायत अन्य कम्पनीहरू दर्ता हुने गरेको पाइन्छ । यो शुद्ध सेवामूलक हुन्छ । कम्पनी सञ्चालनबाट प्राप्त मुनाफा लाभोशको रूपमा सञ्चालक तथा कर्मचारीलाई वितरण गर्न पाउँदैन । कम्पनीको अभिवृद्धिमा प्रयोग गर्न पाइन्छ । मुनाफामूलक कम्पनीको तुलनामा यस प्रकृतिका कम्पनीहरू ज्यादै न्यून संख्यामा दर्ता हुने गर्छन् ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर अभिलेख हेरियो भने जसले पनि थाहा पाउनुहुनेछ कि चिया नास्ता खुवाउने सामान्य होटल पनि नामको पञ्जाइ प्रालिको पुच्छर भुण्ड्याएको हुन्छ । मासु पसल, म.म पसल पनि कम्पनीमा दर्ता भएको पाइन्छ । साना खालका सिलाई पसल वा टेलरिङ पनि कम्पनीमा दर्ता हुँदा संस्थापकहरू धेरै समस्यामा परेका छन् । साना आकारका व्यवसाय दर्ता गर्न घरेलु कार्यालयतिर हिँडेका साना व्यवसायका सञ्चालक उद्योग परिसरको गेटबाट छिर्नबित्तिकै कम्पनी रजिस्ट्रारको कार्यालयको गेटतिर लेखनदासहरूले उनीहरूको व्यवसाय कम्पनीमा प्रालिको रूपमा दर्ता गरिदिने गरेको पाइन्छ । जुन व्यवसाय घरेलुमा दर्ता गर्न सुहाउने खालको हुन्छ ती व्यवसायीहरू कम्पनीमा होमिन पुग्छन् र व्यहोर्ने गर्छन् । विभिन्न आर्थिक समस्या वा विभिन्न कठिनाइहरू घरेलु वा वाणिज्यमा न्यून शुल्कमा फर्म दर्ता हुनेमा अज्ञानतावश कम्पनीमा दर्ता हुँदा व्यवसायीहरूले धेरै समस्या खेप्नु परिरहेको छ । कम्पनीमा समयमा अद्यावधिक नहुँदा धेरै जरिवानाको शिकार हुनुपरेको देखिन्छ, जुन घरेलु वा वाणिज्य कार्यालयमा दर्ता गरेको फर्मलाई त्यति आर्थिक भार पर्दैन ।

कम्पनीमा दर्ता भएर सम्बन्धित निकायबाट प्रकृति हेरी सम्बन्धन तथा इजाजत वा अनुमति लिएपछि कारोबार हेरी म्याट तथा प्यानमा दर्ता गरेको हुनुपर्छ । कम्पनी दर्ता, फर्म दर्ता, उद्योग

दर्ताका प्रमाणपत्रका साथै म्याट वा प्यान दर्ता गरेको प्रमाणपत्र कम्पनीको रजिस्ट्रार कार्यालय वा व्यवसाय रहेको स्थानमा सबैले देख्ने गरी अनिवार्यरूपमा भित्तामा टाँस्नुपर्छ । साना लगानीमा खुलेको खाजा पसल, कस्मेटिक, स्टेसनरी, खेलौना तथा किराना व्यवसाय तथा उद्योग पाँच लाखभन्दा कम लगानीमा खोलिएको छ भने त्यसलाई बढा कार्यालयमा दर्ता गरेर प्यान नम्बर लिएर चलाउन सकिन्छ ।

दुर्गम जिल्लामा सञ्चालित कम्पनीमा दर्ता भएका निजी विद्यालयहरू सुरुसुरुमा सय जना विद्यार्थी हुँदा सालाखाला एक हजार रूपैयाँको दरले वार्षिक शुल्क १२ लाख आम्दानी हुँदा कम्पनीमा त्यति नै मात्रामा शिक्षकहरूलाई तलब भुक्तानी गर्नुपर्ने हुन्छ । कम्पनी दर्तापश्चात् विद्यालयले वार्षिकरूपमा समय-समयमा कम्पनीमा अद्यावधिक गर्ने सम्बन्धमा दर्ता गरिदिने सहजकर्ताले सञ्चालक वा सेयरधनीलाई जानकारी नदिँदा सञ्चालक वा सेयरधनीले स्कुलको तर्फबाट लाखौं जरिवाना तिर्नुपरेको अवस्था पनि देखिन्छ । सेयरधनी सञ्चालकहरूले पनि आफूले लापरवाही गरेको देखिन्छ । कमसेकम दर्ता गरिदिने सघाउने सहजकर्तालाई बेलाबेलामा सम्पर्क गर्नुपर्नेमा गरिँदैन र कम्पनी रजिस्ट्रारको कार्यालयमा सोधपुछ पनि गरिँदैन । जसले गर्दा अद्यावधिकको काम समयमा हुँदा ठूलो आर्थिक भार व्यहोर्नुपरेको देखिन्छ । हुन त समय-समयमा कम्पनी रजिस्ट्रारको कार्यालयले जरिवाना छुटको व्यवस्था नगरेको भने होइन । तैपनि कतिपय सेयरधनी वा सञ्चालकहरूले जरिवाना छुटको पत्तो नपाउँदा विशेषगरी मोफसलका निजी विद्यालयका संस्थापकहरू अवसरबाट बञ्चित हुनुपरेको पाइन्छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय छेउछाउमा सहजकर्ताको रूपमा बसिराख्ने लेखनदास तथा विकिलहरूले व्यवसाय गर्न चाहनेहरूलाई यो पनि प्रष्टसँग बुझाइदिनुपर्छ कि घरेलुमा दर्ता गर्दा के हुन्छ र कम्पनीमा दर्ता गर्दा के हुन्छ ? साथै, फर्मको रूपमा दर्ता भएमा सञ्चालक समितिको जरुरत पर्दैन जुन कम्पनीमा दर्ता भएको कम्पनीको पछि भनेर पनि प्रष्ट पारिदिनुपर्छ उद्यमी वा व्यवसायीहरू द्रुक् हुने थिए । कुन आकारका व्यवसाय कुन निकायमा दर्ता गर्दा उपयुक्त हुन्छ भनेर सञ्चालकहरू विश्वस्त हुने थिए । थोरै दस्तुर तिरेर फर्म दर्ता हुन्छ भने कम्पनी दर्ता गर्दा ठूलो रकम दस्तुर बुझाउनुपर्ने हुन्छ । प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि आवश्यक दस्तुर:

१. रु १,००,०००/- सम्मको अधिकृत पुँजी भएको रु. १,०००/-
२. रु १,००,००१/- देखि रु ५,००,०००/- अधिकृत पुँजी भएको रु. ४,५००/-
३. रु ५,००,००१/- देखि रु २५,००,०००/- अधिकृत पुँजी भएको रु. १,५००/-
४. रु २५,००,००१/- देखि रु १,००,००,०००/- अधिकृत पुँजी भएको रु. १६,०००/-
५. रु १,००,००,००१/- देखि रु २,००,००,०००/- अधिकृत पुँजी भएको रु. १९,०००/-
६. रु २,००,००,००१/- देखि रु ३,००,००,०००/- अधिकृत पुँजी भएको रु. २२,०००/-
७. रु ३,००,००,००१/- देखि रु. ४,००,००,०००/-

- अधिकृत पुँजी भएको रु. २५,०००/-
- रु. ४,००,००,००१/- देखि रु. ५,००,००,०००/- अधिकृत पुँजी भएको रु. २८,०००/-
- रु. ५,००,००,००१/- देखि रु. ६,००,००,०००/- अधिकृत पुँजी भएको रु. ३१,०००/-
- रु. ६,००,००,००१/- देखि रु. ७,००,००,०००/- अधिकृत पुँजी भएको रु. ३४,०००/-
- रु. ७,००,००,००१/- देखि रु. ८,००,००,०००/- अधिकृत पुँजी भएको रु. ३७,०००/-
- रु. ८,००,००,००१/- देखि रु. ९,००,००,०००/- अधिकृत पुँजी भएको रु. ४०,०००/-
- रु. ९,००,००,००१/- देखि रु. १०,००,००,०००/- अधिकृत पुँजी भएको रु. ४३,०००/-
- रु. १०,००,००,००१/- भन्दामाथि प्रति एक लाखको रु ३०/- का दरले दस्तुर लाग्नेछ ।

समग्रमा भन्नुपर्दा व्यवसायको योजना बनाइसकेपछि कहाँ दर्ता गर्ने र कुन निकायमा दर्ता गर्दा राज्यबाट के सुविधा प्राप्त हुन्छ भन्ने विषयमा जानकारीसम्बन्धी विषयहरूका बारेमा अनुभवी र सम्बन्धित विषयमा ज्ञान हासिल गरेका परामर्शदातासँग उचित सल्लाह लिनु आवश्यक हुन्छ ।

अरूले यो व्यवसाय गरेर धेरै धनलाभ गर्यो, म पनि त्यस्तै गर्छु भनेर नक्कल गर्न खोजियो भने धोका हुन सक्छ । सकेसम्म नौलो र सम्भावना बोकेको व्यवसायको परिकल्पना गरेर सही निर्णय गरेर व्यवसाय खोलेमा धोका खाँदैन । साना उद्योग तथा व्यवसाय दर्ता गर्न प्रालिको रूप धारण गर्नुपर्छ भन्ने छैन । पायक पर्ने वाणिज्य कार्यालय तथा घरेलु कार्यालयमा गएर पनि आफ्नो अनुकूलको व्यवसाय वा उद्योग दर्ता गर्न सकिन्छ । साना आकारका व्यवसाय दर्ता गर्नुछ भने स्थानीय निकायका वडामा पनि दर्ता गरेर प्यान नम्बर लिएर व्यवसाय सञ्चालन गर्नु राम्रो हुन्छ । म्याट वा प्यान नम्बर नलिएको व्यवसाय अवैध मानिन्छ । त्यसैले कुनै पनि उद्योग तथा व्यवसाय करको दायरमा आउनुपर्नेहुन्छ। कर तिर्नु कुनै पनि व्यवसायीको कर्तव्य हुन आउँछ । जुन राज्यले गौरवको रूपमा लिने गर्छ ।

चिया र खाजा पसललायत सामान्यभन्दा पनि सामान्य व्यवसाय कम्पनीमा दर्ता हुनु दुःखद कुरा हो । यसका लागि सञ्चालक सचेत हुनु आवश्यक छ र सम्बन्धित निकायले पनि उनीहरूलाई विकल्पका विषयमा स्पष्ट कुरा भनिदिनुपर्ने हुन्छ । राजस्व बढ्छ न्दैनमा सरकारी अधिकारीहरूले व्यवसायीहरूलाई अनावश्यक भार पार्नुहुँदैन ।

देशको अर्थतन्त्रमा नकारात्मक असर परेसँगै केही वर्षयता उद्योगी तथा व्यवसायीहरूमा निराशा छाउन थालेको आभाष पाइन्छ । यस्तो निराशा हटाउन प्रयत्न गर्ने सरकारको भूमिका अकाट्य छ । त्यसका लागि सरकारमा बस्नेहरूको इच्छाशक्ति प्रष्टुटन भई तदनुसार कार्यान्वयन हुनु नितान्त आवश्यक छ । देशको अर्थतन्त्र केही वर्षयता गम्भीर मोडमा गुञ्जिएको छ ।



वित्तीय शब्दकोष



चछिलाल श्रेष्ठ

Departmental Enterprise (विभागीय प्रतिष्ठान) सरकारी नियन्त्रणमा सार्वजनिक क्षेत्रमा सेवामूलक कार्य गर्ने प्रतिष्ठानहरू जस्तै: हुलाक सेवा, रेल सेवा, यातायात सेवा आदि । यस प्रकारका प्रतिष्ठानहरूको आफ्नो कार्य सञ्चालनबाट प्राप्त भएको आय र मौज्जातबाहेक अन्य सम्पत्ति र दायित्व देखाएको हुँदैन ।

Departmental Overhead (विभागीय शीर्षभार) प्रत्यक्ष वा परोक्षरूपमा कुनै विभागलाई खर्च जनाएको रकम वा हिसाब ।

Departmental Profit (विभागीय नाफा) खास अवधिमा कुनै विभागको बिक्रीमा वा सञ्चालन गर्दा प्राप्त भएको आय हिसाबमा विभागमा भएका प्रत्यक्ष, शीर्षभार खर्च, अन्य लागत कटौत गरेपछि बाँकी रहन आएको हिसाब ।

Department Store (विभागयुक्त बिक्री भण्डार) विभिन्न घरेलु उपभोगका सामान वस्तुहरूको धेरै विभाग र खण्डहरू जोडिई एकै खुद्रा बिक्री भण्डारको रूपमा सञ्चालन भएको केन्द्र । अमेरिकी परिभाषाअनुसार फर्निचर, टेलिभिजन, रेडियो, सजावटका सामान, पारिवारिक लुगा कपडा, घरको लागि आवश्यक कपडा, सुख्खा सामान आदि ग्राहकलाई उपलब्ध गराउने स्थानलाई मानिएको छ ।

पाठक पत्र

E-mail: aarthik.dainik@gmail.com

राज्यको खर्च मात्रै बढाउने अर्थहीन लगानी सम्मेलन

सरकार अहिले तीव्ररूपमा लगानी सम्मेलनको तयारीमा जुटेको छ । आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका लागि सरकारले तयारी तीव्ररूपमा अधि बढिरहेको बताएको छ । नेपालमा लगानी सम्मेलनका दिन जतिजति नजिक आउँदैछ, यता लगानीका जटिलताहरू भने भन्नुभन्नु बढ्दै गइरहेको छ । तर सरकार भने ती जटिलताहरू फुकाउनेभन्दा पनि देखावटी लगानी सम्मेलन गरेर राज्यकोषको रकम खर्च गराउने ध्याउन्नमा लागिरेहेको छ ।

नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउने भन्दै सरकारले पछिल्लो १० वर्षभित्रै तीनपटक लगानी सम्मेलन गरिसकेको छ । २०७३ फागुन र २०७५ चैतको लगानीसम्मेलनपछि लगानी बोर्ड नेपालले तेश्रोपटक लगानी सम्मेलन आयोजना गर्न लागेको हो । पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रूपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। जसमध्ये सबैभन्दा बढी चिनियाँ लगानीकर्ताले आठ खर्बभन्दा बढीको

लगानी प्रतिबद्धता गरेका थिए। बंगलादेशी लगानीकर्ताले दुई खर्बभन्दा बढी लगानी गर्ने विश्वास दिलाएका थिए। सम्मेलनमा भारत, जापान, बेलायत, श्रीलंका, मलेसियालायतका देशका लगानीकर्ताले पनि नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए । दोस्रो लगानी पहिलोभन्दा अझै बृहत् ढंगले आयोजना गरियो। सम्मेलनमा सोकेस गरिएका र नगरिएका गरी कुल ४१ परियोजना निर्माण गर्न तथा अधि बढाउन ७१ वटा प्रस्ताव आएका थिए। सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका २७ गरी कुल ३२ खर्ब रूपैयाँ बराबरका ७७ वटा परियोजना प्रदर्शनीमा राखिएको थियो। ७७ मध्ये ३० वटा परियोजनामा २३ खर्ब र तथा शोकेस नगरिएका थप ११ वटा परियोजनामा ८ अर्ब रूपैयाँको प्रस्ताव आएको थियो । तर यी दुवै सम्मेलनमा आएका प्रतिबद्धताको एक चौथाइ पनि लगानी भित्रिएन । यसको मुख्य कारण थियो यहाँ रहेको कानुनी भण्डार ।

स्वदेशी, विदेशी अथवा दुवैतर्फका

साम्रा लगानीकर्ता नै किन नहोस् तिनले लगानीका लागि सहज वातावरण पाउनुपर्छ । तर अहिलेको सरकारको गतिविधि हेर्दा लगानीकर्ताहरूका लागि सहज वातावरण देखिएको छैन । देशभित्र चलिरहेका उद्योग व्यवसायलाई सहजरूपमा चलाउने वातावरण बनाउनका लागि मात्र पनि आधा सयजति कानुन परिमार्जन गर्नु आवश्यक रहेको निजी क्षेत्रका विभिन्न संघसंस्थाहरूले जनाएका छन् । उद्योगी व्यवसायीहरूले कुन-कुन कानुन खारेज वा संशोधन गर्नुपर्छ भनेर सरकारलाई विवरण नै उपलब्ध गराएका छन् । तर यता कानुन बनाउने निकाय संघीय संसद् भने वर्ष दिनमा एउटा कानुन बनाएर समय कटाउँछ त्यो पनि लगानीसँग सम्बन्धित होइन । भर्खर मात्रै राष्ट्र बैंकको आर्थिक गतिविधिसम्बन्धी उद्योग अध्वयनले देशमा चलिरहेका उद्योग कलकारखानाहरू आधाभन्दा कम क्षमतामा चलिरहेको देखाएको छ ।

अर्थमन्त्रीले यो सम्मेलनबाट व्यापकरूपले लगानी आउने बताइरहे पनि त्यस्तो स्थिति

देखिँदैन । लगानी सम्मेलन हुन अब करिब साढे तीन महिनाको समय मात्रै बाँकी छ । सरकारले त्यसका लागि गर्नुपर्ने तयारी समेत गरेको देखिँदैन । केही पहिलेदेखि चलिरहेका उद्योग धमाधम बन्द हुँदैछन् । त्यो पूर्वमा होस् कि पश्चिममा, त्यो जतातते समान छ । कानुन र ऊर्जालायातका कारण आफ्नै घरेलु उद्योगहरू बन्द हुँदैछन् भन्ने स्वदेशी लगानी सम्मेलनको समय नजिकिँदै गर्दा प्रचार हुनु राम्रो होइन । ऊर्जा खपतको विषयमा उद्योगीहरूले पनि बदमासी गरेको देखिन्छ भने नेपाल विद्युत् प्राधिकरणले पनि त्यस्तै बदमासी गरेको छ । उत्पादन गर्ने क्षेत्रले बिजुली खपतको पैसा नतिरे पनि हुन्छ भन्ने मानसिकता उद्योगीहरूले पनि त्याग्नुपर्छ भने प्राधिकरणले पनि आफ्नो शुल्क समयमै उठाउनुपर्छ । तसर्थ, लगानी सम्मेलनपूर्व औद्योगिक क्षेत्रमा देखिएका नकारात्मक दृश्यहरू सरकार र उद्योगी दुवैले मिलेर हटाउनेपर्छ ।

-सुदिन अधिकारी

घानाको आर्थिक पुनरुत्थानका लागि आइएमएफको सहयोग

एजेन्सी
आका, माघ ६


अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले घानाको आर्थिक पुनरुत्थानका लागि ६० करोड अमेरिकी डलरको कोष स्वीकृति दिएको छ । घानाले बाह्य ऋणको पुनः संरचना गर्नका लागि आफ्ना ऋणदाताहरूसँग सम्झौता गरेपछि आइएमएफले यस्तो निर्णय गरेको हो ।

आइएमएफको यो निर्णय पछि घाटाका अर्धमन्त्री केन ओफोरी-अटाहले बजेट कार्यान्वयनमा सहज मिल्ने

र सन् २०२६सम्म क्रोडिड योग्यता सुधार गर्न खर्च नियन्त्रण र राजस्व सुधार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कुनैसमय अफ्रिकाको द्रत गतिमा आर्थिक वृद्धि हासिल गर्ने घाना पछिल्लो समय महँगी, विनिमयदरको उतारचढाव र जीवनयापनको बढ्दो लागतले गम्भीर आर्थिक संकटमा फस्दै गएको छ । घानाको सरकारले गत मे महिनामा पनि आइएमएफबाट तीन अर्ब अमेरिकी डलर ऋणको स्वीकृति पाएको थियो ।

जापानी यान चन्द्रमामा सफल अवतरण



एजेन्सी
टोकियो, माघ ६

जापानको 'सिलम' यान शनिवार चन्द्रमामा अवतरण भएको छ । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले 'सल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेट (सिलम)' चन्द्रमामा अवतरण भएको पुष्टि भएको जनाएको छ ।

जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा

चन्द्रमामा अवतरण गरेको हो । सफल अवतरणपछि यानले सञ्चार सम्पर्क स्थापित गरेको जाकसाले जनाएको छ । यानले चन्द्रमाको तस्वीर खिच्ने, चट्टान संकलन गर्ने र अनुसन्धानका अन्य गतिविधिहरू गरिरहेको बताइएको छ । तर यानको सोलार ब्याट्री रिचार्ज हुन नसकेपछि धेरै समय काम गर्न नसक्ने भएको छ ।

जाकसाले अधिकारीहरूले सोलार रिचार्ज ब्याट्री रिचार्ज नभएपछि ब्याकअप ब्याट्रीको सहायतामा केही समयमात्रै यानले काम गर्न सक्ने बताएका छन् ।

'सिलम' यानको सफल अवतरणपछि जापान चन्द्रमामा पुग्ने पाँचौं मुलुक बनेको छ । यसअघि अमेरिका, सोमियतसंघ, चीन र भारतले चन्द्रमामा आफ्नो यान सफलतापूर्वक अवतरण गरिसकेका छन् ।

निक्षेपउपर हकदावी गर्ने सम्बन्धी ३५ दिने सूचना

गजलाल गौतमको नाति, छविजलाल गौतमको छोरा, ईश्वरी देवी गौतमको पति, भापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ०५ बस्ने, यस बैंकको धनगढी शाखाका खातावाला नारायण गौतमको मिति २०८०/०७/२७ मा मृत्यु भएकाले यस बैंकमा रहेको निजको वचत खाता नं. ०३००२२०७८३३००१५ मा भएको रकम पाउं भनी निज खातावालाको पत्नी, भापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ०५ बस्ने ईश्वरी देवी गौतमले आवश्यक कागजात सहित यस बैंकमा निवेदन दिनु भएको हुँदा उक्त खातावालाको नाममा रहेको निक्षेपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११(२) बमोजिमको अग्रप्राथमिकतामा अन्य कुनै हकदार भएका भए त्यस्ता हकदारले यो सूचना प्रकाशित भएको मितिले ३५(पैंतीस) दिनभित्र स-प्रमाण यस बैंकमा हकदावी गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । म्यादाभित्र हकदावी गर्न नआएमा निवेदकको निवेदन बमोजिम भई जाने व्यहोरा समेत जानकारी गराइन्छ ।

prabhu Bank प्रभु बैंक लिमिटेड
शाखा कार्यालय : धनगढी
फोन नं. ०१५-४१६२०५, फ्याक्स : ०१५-४१६२०२

Gurkhas Finance Ltd.
गोसांज फाइनेन्स लि.
नेपाल अन्तर्राष्ट्रिय वित्तिय संस्था

VISA Debit Card को लागि निवेदन दिने सतबन्धि सूचना

प्रकाशित मिति : २०८०/१०/०७

संस्थाले साविकको SCT Debit Card लाई प्रतिस्थापन गरी मिति २०८०/०८/०१ गते देखि VISA Debit Card संचालनमा ल्याईसकेको हुँदा हालसम्म VISA Debit Card लिन बाँकी ग्राहक महानुभावहरूले नजिकको शाखा कार्यालयमा सम्पर्क गरी यथाशीघ्र VISA Debit Card को लागि निवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

हकदावीको सूचना

लुम्बिनी प्रदेश गुल्मी जिल्ला रुरुखेत्र गा पा वडा नं. ०३ बस्ने श्री नेत्र प्रसाद शर्माको नाती, श्री रुद्र प्रसाद ज्ञवालीको छोरा, श्री भास्कर ज्ञवालीको मिति वि.सं.२०८०/०९/१४ गतेका दिन मृत्यु भएकोले निजको नाममा यस बैंकमा रहेको वचत खाता नं. २९००२३९०२५०८६३ मा भएको सम्पूर्ण रकम उपलब्ध गराई पाउं भनि निजको पत्नी निर्मला ज्ञवालीले आवश्यक कागजात सहित यस बैंकमा निवेदन दिनु भएको हुँदा उक्त निक्षेप उपर निवेदक बाहेक अन्य कसैको हक दावी भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र सव्द प्रमाण सहित दावी गर्न आउनु हुन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ । अन्यथा माग दावी बमोजिम भई जाने व्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ ।

NIMB शाखा कार्यालय,
रुरुखेत्र
फोन नं. ०७९-४१००८०
NEPAL INVESTMENT MEGA BANK LTD.

ग्लोबल आइएमई बैंक लि.

निक्षेपउपर हकदावी सम्बन्धी ३५ दिने सूचना

ग्लोबल आइएमई बैंकको भैरहवा शाखामा वचत खाता खोली कारोबार गर्दै आउनु भएका राजाराम अरिहको मिति २०७९/१०/०७ मा मृत्यु भएकोले मृतकको खाताको रकम भुक्तानी पाउं भनी मृतकको श्रीमती औषधी अरिहबाट मिति २०८०/०९/०५ मा निवेदन प्राप्त भएको छ । उक्त रकममा कसैको हक लाग्ने भएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम अग्रधिकारवालाको हकदारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिनभित्र यस बैंकको शाखामा हकदावी गर्न आउनुहोला । सो म्यादाभित्र दावी गर्न नआएमा बैंक नियमानुसार भईजाने व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Global IME Bank
नेपाल आइएमई बैंक लि.
फोन नं. ०१-२४८००१
साविक क्रमेट : ०१-२४८०००

लक्ष्मी सन्राइज बैंक लिमिटेड

शाखा कार्यालय, सुन्धारा

निक्षेप उपर हकदावी गर्ने सम्बन्धी ३५ दिने सूचना

..... को नाति, पुनलाल महर्जन/मन माया महर्जनको छोरा, चिरी मैया महर्जनको पति ललितपुर जिल्ला, ललितपुर म.न.पा. वडा नं. ०८ बस्ने मंगल लाल महर्जनको मिति २०८०/०७/२३ मा मृत्यु भएको कारण यस बैंक (साविक लक्ष्मी) को शाखा कार्यालय सुन्धारामा निज मृतकको खाता नं. १२४४४०००२५४ मा रहेको निक्षेप रकम भुक्तानी पाउं भनी निज मृतकको छोरा नातापुर्न पुनलाल महर्जनको नाति, मंगल लाल महर्जनको छोरा, ललितपुर जिल्ला, ललितपुर म.न.पा. वडा नं. ०८ बस्ने सुमन महर्जनले यस बैंकमा आवश्यक कागजात सहित निवेदन दिनु भएको हुँदा उक्त खातावालाको नाममा रहेको निक्षेपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम निज निवेदक बाहेक अग्र-प्राथमिकतामा अन्य कुनै हकदार भएको भए त्यस्ता हकदारले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र स-प्रमाण यस बैंकमा हकदावी गर्न यो सूचना प्रकाशित गरिएको छ । सो म्यादाभित्र हकदावी गर्न नआएमा निवेदकको निवेदन बमोजिम भईजाने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।

लक्ष्मी सन्राइज बैंक लिमिटेड
Laxmi Sunrise Bank Limited
लक्ष्मी कम्प्लेक्स, हात्तीचौर, काठमाडौं
फोन नं. : ०१-२४८०८८
Email: info@laxmisunrise.com
URL : www.laxmisunrise.com

Unaudited Financial Results (Quarterly)

Condensed Consolidated Statement of Financial Position

As on Quarter ended 29th Poush, 2080

Assets	NPR In Thousands	
	This Quarter Ending	Immediate Previous Year Ending
Cash and cash equivalent	416,501	1,007,859
Due from Nepal Rastra Bank	716,810	655,466
Placement with Bank and Financial Institutions	-	-
Derivative financial instruments	-	-
Other trading assets	-	-
Loan and Advances to B/Fis	1,011,035	959,036
Loans and advances to customers	12,452,622	11,291,008
Investment in securities	3,460,645	2,597,152
Current Tax Assets	27,621	15,510
Investment in subsidiaries	-	-
Investment in Associates	-	-
Investment property	25,906	25,906
Property and equipment	194,614	192,860
Goodwill and Intangible Assets	2,791	1,636
Deferred tax assets	19,005	17,020
Other assets	120,291	99,131
TOTAL ASSETS	18,447,841	16,862,585
Liabilities	This Quarter Ending	Immediate Previous Year Ending
Due to Bank and Financial Institutions	842,648	1,124,171
Due to Nepal Rastra Bank	298,897	195,679
Derivative Financial Instruments	-	-
Deposit from customers	14,457,813	12,741,296
Borrowings	-	-
Current Tax Liabilities	-	-
Provisions	-	-
Deferred tax liabilities	-	-
Other liabilities	263,394	237,473
Debt securities issued	500,000	500,000
Subordinated Liabilities	-	-
Total liabilities	16,362,752	14,798,618
Equity	This Quarter Ending	Immediate Previous Year Ending
Share Capital	1,351,553	1,351,553
Share Premium	-	-
Retained Earning	(25,655)	79,439
Reserves	759,191	632,975
Total equity attributable to equity holders	2,085,089	2,063,966
Non-controlling interests	-	-
Total equity	2,085,089	2,063,966
Total liabilities and equity	18,447,841	16,862,585

Condensed Consolidated Statement of Profit or Loss

For the Period Ended from 1st Shrawan 2080 to Poush End 2080

Particulars	Current year		Previous Year Corresponding	
	This Quarter	Up to this Quarter (YTD)	This Quarter	Up to this Quarter (YTD)
Interest Income	566,585	1,138,804	499,843	988,722
Interest Expense	(382,706)	(765,418)	(346,195)	(664,015)
Net interest income	183,879	373,385	153,648	324,707
Fees and Commission Income	14,879	37,431	17,908	29,766
Fees and Commission Expense	-	-	-	-
Net fee and Commission income	14,879	37,431	17,908	29,766
Net interest fee and commission income	198,758	410,817	171,556	354,473
Net Trading Income	-	-	-	-
Other Operating Income	1,317	6,471	53	44
Total operating income	200,075	417,288	171,609	354,517
Impairment charge/(reversal) for loans and other losses	88,869	98,314	(1,139)	2,393
Net Operating income	111,206	318,973	172,748	352,124
Operating expense	This Quarter	Up to this Quarter (YTD)	This Quarter	Up to this Quarter (YTD)
Personal Expense	42,269	103,631	55,905	105,055
Other Operating Expenses	24,072	45,477	22,384	44,926
Depreciation and amortisation	6,492	12,757	6,127	12,186
Operating Profit	38,373	157,109	88,332	189,957
Non operating income	-	-	-	-
Non operating expense	-	-	-	-
Profit before income tax	38,373	157,109	88,332	189,957
Income tax expense	15,678	51,638	22,942	53,429
Current tax	15,164	47,960	22,942	53,429
Deferred tax expenses/(income)	514	3,678	-	-
Profit/(loss) for the period	22,695	105,471	65,391	136,529

Condensed Consolidated Statement of Other Comprehensive Income

Profit/(loss) for the period	22,695	105,471	65,391	136,529
Other comprehensive income	(13,213)	(13,213)	-	-
Total Comprehensive income for the period	9,482	92,258	65,391	136,529
Basic earnings per share (Annualised)	-	15.61	-	20.20
Diluted earnings per Share	-	15.61	-	20.20

Profit attributable to:

Equity holders of the bank	9,482	92,258	65,391	136,529
Non-controlling interest	-	-	-	-
Profit for the period	9,482	92,258	65,391	136,529

Ratios as per NRB Directive

Particulars	Current year		Previous Year	
	Up to this Quarter (YTD)	Up to this Quarter (YTD)	Up to this Quarter (YTD)	Up to this Quarter (YTD)
Capital fund to RWA	16.25%	18.00%	-	-
Non-performing loan (NPL) to total loan	3.50%	2.02%	-	-
Total loan loss provision to Total NPL	116.57%	149.91%	-	-
Cost of Funds	9.59%	11.10%	-	-
Credit to Deposit Ratio	83.36%	87.90%	-	-
Base Rate	12.06%	13.24%	-	-
Interest Rate Spread	4.58%	4.72%	-	-

Statement of distributable profit and loss

For the Period Ended from 1st Shrawan 2080 to Poush End 2080

Particulars	NPR In Thousands	
	Current year Up to this Quarter (YTD)	Previous Year Up to this Quarter (YTD)
Net profit or (loss) as per statement of profit or loss	105,471	136,529
Appropriations:		
a. General reserve	(21,094)	(27,306)
b. Foreign exchange fluctuation fund	-	-
c. Capital redemption reserve	(41,667)	(41,667)
d. Corporate social responsibility fund	(1,055)	(1,365)
e. Employees' training fund	-	-
f. Other	-	-
Profit or (loss) before regulatory adjustment	41,655	66,191
Regulatory adjustment:		
a. Interest receivable(-)/previous accrued interest received(+)	(73,632)	(55,675)
b. Short loan loss provision in accounts(-)/reversal(+)	-	-
c. Short provision for losses on investment(-)/reversal(+)	-	-
d. Short loan loss provision on Non Banking Assets (-)/reversal(+)	-	-
e. Deferred tax assets recognized (-)/reversal(+)	(1,985)	-
f. Goodwill recognized (-)/impairment of Goodwill(+)	-	-
g. Bargain purchase gain recognized(-)/reversal(+)	-	-
h. Actuarial loss recognized(-)/reversal(+)	-	-
i. Other(+)/(-)	-	-
Net profit for quarter end Poush 2080 available for distribution	(33,962)	10,516
Opening retained earning as on Shrawan 1st 2080	79,439	1,519
Adjustment (+/-)	-	-
Distribution:		
Bonus shares issued	-	-
Cash dividend paid	(71,132)	-
Total distributable profit or (loss) as on Poush 2080	(25,655)	12,035
Annualised distributable profit/loss per share	(3.80)	1.78

Disclosure as prescribed by Securities Registration and Issue Regulation, 2073

(Related to Sub rule (1) of Rule 26, for the Second Quarter of F.Y. 2080/81)

- Financial Statements (as per un-audited figures of 2080.09.29)
 - Financial detail as at the end of Second Quarter (2080.09.29) of F.Y. 2080/81 has been published along with this disclosure.
 - Major Financial Indicators

Earnings Per Share (Annualized)	NPR 15.61	Market Value Per Share	NPR 534
Price Earnings Ratio	34.21	Net Worth Per Share	NPR 154.27
Total Assets / No. of Share	1364.93	Liquidity Ratio	28.43
- Management Analysis
 - Details relating to the change in the FI's reserve, income, and liquidity in the quarter (if any) and its main reason.

FI's reserve and liquidity position remained strong throughout the quarter.
 - Management's analytical details regarding future business plan.

FI seeks to achieve sustainable growth in business and profitability as per its strategic management plan.
 - Analytical details of the incidents that may have major impact on reserve, profit, or cash flow (if any) based on previous experience.

No specific incident occurred during the period that could have impact on reserve, profit, or cash flow.
- Legal Proceedings
 - Case filed by or against the FI in this quarter.

Except in the regular course of business, there is no lawsuits filed against the FI in this quarter.
 - Case relating to disobedience of prevailing law or commission of criminal offence filed by or against the promoter or Director of the FI.

No such information has been received.
 - Case relating to commission of financial crime filed against any Promoter or Director of the FI.

No such information has been received.
- Analysis of Stock Performance of the FI
 - Management view on the transaction of the shares of the FI in the Share Market.

Transaction of Shares and share price are determined by open market at Nepal Stock Exchange Ltd.
 - Maximum, minimum, and last share price, total transaction days and total transacted number of shares in the quarter (as per nepalstock.com)

Maximum share price (Rs.)	542.60	Minimum share price (Rs.)	532.00
Closing share price (Rs.)	534.00	Total no. of transactions	7,479
No. of days of the transaction	49	Total traded no. of shares	1,189,746
- Problem and Challenges
 - Internal
 - To maintain the level of interest spread.
 - Managing overheads.
 - Recruitment, retention, and development of quality manpower.
 - External
 - COVID-19 Novel Coronavirus Pandemic is expected to have severe negative impacts on the global economy along with national economy.
 - Tough competition in banking industry.
 - Unstable socio-political situation of the country.
 - Lack of favorable environment for the investment.
 - Slow-down in remittance growth.
 - Competitive deposit market due to lack of liquidity.
- Strategy to overcome the problems and challenges
 - Development and Introduction of customer-oriented products/services.
 - Strict portfolio management with emphasis on quality rather than quantity.
 - Identification of new business avenues.
 - Focus on development of staffs by training, counseling and monitoring them.
- Declaration

I, CEO of the FI, am accountable individually on the factual accuracy of the information submitted as of the date in this report. I also declare that to the best of my knowledge, no material information for investors has been concealed.

एनएमबि बैंक लिमिटेड बबरमहल, काठमाडौंको तपसिलको ऋणीहरूलाई कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ (पैंतिस) दिने सूचना

(प्रकाशित मिति: २०८०/१०/०७ को आर्थिक राष्ट्रिय दैनिक)

यस बैंकको तपसिलमा उल्लेखित ऋणीहरूले विभिन्न कर्जा शिर्षक अन्तर्गत लिएको ऋणकर्जाको तोकिएको समयावधी भित्रमा तिनू बुझाउनु पर्ने रकमहरू तिनू बुझाउनका लागि पटक पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत नतिरी, नबुझाई ऋणकर्जा सम्बन्धि शर्त बन्दैजहको उल्लंघन गर्नु भएकोले ऋणकर्जा चुक्ता भुक्तान गर्न ल्याउने बारेको यो ३५ (पैंतिस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र यस बैंकमा सम्पर्क राखी तपाईं ऋणीले लिएको ऋणकर्जाको सम्पूर्ण साँबा, ब्याज लगायत अन्य दायित्वहरू समेत चुक्ता भुक्तान गर्नुहोला। उपरोक्त तोकिएको म्यादाभित्र बैंकलाई तिनू, बुझाउनु पर्ने सम्पूर्ण रकम (साँबा, ब्याज, हर्जाना ब्याज आदि) नबुझाएमा प्रचलित कानून तथा ऋणी र यस बैंकबीच भएको लिखतको शर्त अनुसार ऋणीको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गरिने तथा धितोमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरू लिलाम बिक्री गरी यस बैंकको लेना रकम असुल उपर गरिनेछ। कर्णकर्ताचित लिलाम बिक्रीबाट प्राप्त रकमले लेना रकम असुल उपर हुन नपुग भएमा बा धितोको सम्पत्ति लिलाम बिक्री हुन नसकेमा प्रचलित कानून बमोजिम अन्य कानूनी कारबाहीहरूको प्रक्या धालनी गरिने ब्यहोरा समेत सम्बन्धित ऋणी, व्यक्तिगत जमानतकर्ताहरू तथा धितो जमानी दिनु हुने महानुभावहरूलाई समेत यसै सूचनाद्वारा जानकारी गराउँदछौं।

तपसिल

क्र.स.	कर्जा शिर्षक	ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूको नाम र ठेगाना	धितो लेखिदिएको सम्पत्तिको विवरण
१	१.ओभरड्राफ्ट सुविधा २.डिमाण्ड कर्जा	<p>ऋणीको नाम: अभिषेक सप्लायर्स (नेपाल सरकार, उद्योग मन्त्रालय, धरेलु तथा साना उद्योग विभाग, धरेलु तथा साना उद्योग कार्यालय सुनसरीमा दर्ता रहेको)</p> <p>दर्ता नं.: ५५६३/०७३/०७४ दर्ता मिति: २०७४/०२/१० स्थायी लेखा नं.: ३०१६८९१७५</p> <p>ठेगाना: सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५।</p> <p>प्रोप्राइटर: भोजराज थापा क्षेत्री ना.प्र.प.नं. (जारी मिति/स्थान): ४२५७३/२०५६/०२/३०/मोरंगा बाजेको नाम: चन्द्र वीर थापा बाबुको नाम: श्रीमान थापा क्षेत्री ठेगाना: मोरंगा जिल्ला, केराबारी गा.वि.स., बडा नं. ७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १५।</p> <p>व्यक्तिगत जमानतकर्ताहरू: १. जानुका थापा ना.प्र.प.नं. (जारी मिति/स्थान): १०५/१०२३/२०५४/११/०२/मोरङ्ग बाबुको नाम: चक्र बहादुर भण्डारी ससुराको नाम: चन्द्र वीर थापा पतिको नाम: श्रीमान थापा ठेगाना: मोरङ्ग जिल्ला, केराबारी गा.वि.स., बडा नं. ७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १५।</p> <p>२. माया विष्ट ना.प्र.प.नं. (जारी मिति/स्थान): ०६/२०१६/३०४७२०५२/०२/०२/सुनसरी बाबुको नाम: राज कुमार विष्ट ससुराको नाम: श्रीमान थापा क्षेत्री पतिको नाम: भोजराज थापा क्षेत्री ठेगाना: सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १५।</p> <p>३. अनिस थापा ना.प्र.प.नं. (जारी मिति/स्थान): ५८०४५/२०७०/०२/१९/सुनसरी बाजेको नाम: श्रीमान थापा क्षेत्री बाबुको नाम: भोजराज थापा क्षेत्री ठेगाना: सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १५।</p>	<p>राज कुमार विष्टको छोरी, श्रीमान थापा क्षेत्रीको बुहारी, भोजराज थापा क्षेत्रीको पत्नि, सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५ बन्ने माया विष्ट थापा क्षेत्रीको नाममा मालपोत कार्यालय इनरूवा सुनसरीको लगतमा दर्ता श्रेता कायम रहेको सुनसरी जिल्ला, बाभरगा गा.वि.स./न.पा. बडा नं. २/क स्थित कि.नं. १९३१ को क्षेत्रफल ३५५.५७ ब.मि. को जग्गा र उक्त जग्गामा बनेको घरटहरा लगायत सम्पूर्ण लिगलगापात समेत।</p>
२	आवास कर्जा	<p>ऋणीको नाम: भोजराज थापा क्षेत्री ना.प्र.प.नं. (जारी मिति/स्थान): ४२५७३/२०५६/०२/३०/मोरंगा बाजेको नाम: चन्द्र वीर थापा बाबुको नाम: श्रीमान थापा क्षेत्री ठेगाना: मोरंगा जिल्ला, केराबारी गा.वि.स. बडा नं. ७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५।</p> <p>व्यक्तिगत जमानतकर्ता: माया विष्ट ना.प्र.प.नं. (जारी मिति/स्थान): ०६/२०१६/३०४७२०५२/०२/०२/सुनसरी बाबुको नाम: राज कुमार विष्ट ससुराको नाम: श्रीमान थापा क्षेत्री पतिको नाम: भोजराज थापा क्षेत्री ठेगाना: सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १५।</p>	<p>राज कुमार विष्टको छोरी, श्रीमान थापा क्षेत्रीको बुहारी, भोजराज थापा क्षेत्रीको पत्नि, सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५ बन्ने माया विष्ट थापा क्षेत्रीको नाममा मालपोत कार्यालय इनरूवा सुनसरीको लगतमा दर्ता श्रेता कायम रहेको सुनसरी जिल्ला, बाभरगा गा.वि.स./न.पा. बडा नं. २/क स्थित कि.नं. १९३१ को क्षेत्रफल ३५५.५७ ब.मि. को जग्गा र उक्त जग्गामा बनेको घरटहरा लगायत सम्पूर्ण लिगलगापात समेत।</p>
३	१.ओभरड्राफ्ट सुविधा २.डिमाण्ड कर्जा	<p>ऋणीको नाम: राज काष्ठ उद्योग (नेपाल सरकार, उद्योग मन्त्रालय, धरेलु तथा साना उद्योग विभाग, धरेलु तथा साना उद्योग कार्यालय इटहरी, सुनसरीमा दर्ता रहेको)</p> <p>दर्ता नं.: १६७२/०४६/०४७ दर्ता मिति: २०४६/११/१८ स्थायी लेखा नं.: ३०१६८९१७५</p> <p>ठेगाना: सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५।</p> <p>प्रोप्राइटर तथा व्यक्तिगत जमानतकर्ता: भोजराज थापा क्षेत्री ना.प्र.प.नं. (जारी मिति/स्थान): ४२५७३/२०५६/०२/३०/मोरंगा बाजेको नाम: चन्द्र वीर थापा बाबुको नाम: श्रीमान थापा क्षेत्री ठेगाना: मोरंगा जिल्ला, केराबारी गा.वि.स. बडा नं. ७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५।</p> <p>व्यक्तिगत जमानतकर्ताहरू: १. जानुका थापा ना.प्र.प.नं. (जारी मिति/स्थान): १०५/१०२३/२०५४/११/०२/मोरङ्ग बाबुको नाम: चक्र बहादुर भण्डारी ससुराको नाम: चन्द्र वीर थापा पतिको नाम: श्रीमान थापा ठेगाना: मोरङ्ग जिल्ला, केराबारी गा.वि.स. बडा नं. ७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५।</p> <p>२. माया विष्ट ना.प्र.प.नं. (जारी मिति/स्थान): ०६/२०१६/३०४७२०५२/०२/०२/सुनसरी बाबुको नाम: राज कुमार विष्ट ससुराको नाम: श्रीमान थापा क्षेत्री पतिको नाम: भोजराज थापा क्षेत्री ठेगाना: सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५।</p> <p>३. अनिस थापा ना.प्र.प.नं. (जारी मिति/स्थान): ५८०४५/२०७०/०२/१९/सुनसरी बाजेको नाम: श्रीमान थापा क्षेत्री बाबुको नाम: भोजराज थापा क्षेत्री ठेगाना: सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५।</p>	<p>१. राज कुमार विष्टको छोरी, श्रीमान थापा क्षेत्रीको बुहारी, भोजराज थापा क्षेत्रीको पत्नि, सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा. बडा नं. १५ बन्ने माया विष्ट थापा क्षेत्रीको नाममा मालपोत कार्यालय इनरूवा सुनसरीको लगतमा दर्ता श्रेता कायम रहेको सुनसरी जिल्ला, बाभरगा गा.वि.स./न.पा. बडा नं. २/क स्थित कि.नं. १९३१ को क्षेत्रफल ३५५.५७ ब.मि. को जग्गा र उक्त जग्गामा बनेको घरटहरा लगायत सम्पूर्ण लिगलगापात समेत।</p> <p>२. चन्द्र वीर थापाको नाति, श्रीमान थापा क्षेत्रीको छोरा, मोरङ्ग जिल्ला, केराबारी गा.वि.स., बडा नं. ७ स्थायी ठेगाना भई हाल सुनसरी जिल्ला, धरान उ.म.न.पा., बडा नं. १५ बन्ने भोजराज थापा क्षेत्रीको नाममा मालपोत कार्यालय बेलबारीको लगतमा दर्ता श्रेता कायम रहेको मोरङ्ग जिल्ला, हरेका गा.वि.स./न.पा., बडा नं. ८/ब स्थित कि.नं. १८९८ को क्षेत्रफल ०-०-८० (विद्या) को जग्गा र उक्त जग्गामा बनेको घरटहरा लगायत सम्पूर्ण लिगलगापात समेत।</p>

लक्ष्मी सनराइजको 'इ-कमर्स अक्वायरिड' सेवा सुरु

आर्थिक संवाददाता काठमाडौं, माघ ६

लक्ष्मी सनराइज बैंकले 'इ-कमर्स अक्वायरिड गेटवे' सेवा सञ्चालनमा ल्याएको छ।



नेप्सअन्तर्गत इ-कमर्स अक्वायरिड गर्ने लक्ष्मी सनराइज पहिलो बैंक रहेको दाबी पनि बैंकले गरेको छ। यो सेवा नेप्स र भिस्साको सहायक संस्था, साइबर सोर्ससँगको सहकार्यमा विकास गरेको हो। यस सेवाको सञ्चालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकहरूले इ-कमर्स फ्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने छन्। इ-कमर्स अक्वायरिड गेटवे व्यापारीहरूका निमित्त ग्राहकमार्फत भुक्तानी आवश्यकताविना छिटो र सहजसमा काईमार्फत अनलाइन भुक्तानी गर्न सक्ने छन्। तसर्थ, यो सुविधाले देशको इ-कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराइज बैंकको रहेको छ। बैंकले हाल देशभर रहेका दुई सय ६३ वटा शाखा, २८ एक्सटेन्सन काउन्टर तीन सय २८ वटा एटीएम काउन्टर, एक सय ४९ शाखारहित बैंकिङ र पाँच हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको छ।

विद्यार्थीलाई सिटिजन्स बैंकको न्यानो कपडा

आर्थिक संवाददाता काठमाडौं, माघ ६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चौदण्डीगढी नगरपालिका ०८, उदयपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा अर्पण गरेको हो। बैंकको यस कार्यबाट न्यानो आय भएका परिवारका



सहयोग गरेको जानकारी दिएको छ। बैंकका अनुसार विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएका कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाई हुने भएकाले ती बालबालिकाहरूलाई न्यानो स्वेटर प्रदान गरिएको हो। विद्यालयमा अयोजित एक कार्यक्रमका बीच कक्षा नर्सरीदेखि कक्षा १० सम्मका एक सय ९९ विद्यार्थीहरूलाई स्वेटर प्रदान गरिएको हो। यसका साथै सिटिजन्स बैंक कालिकानगर शाखा, बुटवलले पनि स्थानीय श्री मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।

सङ्क्षिप्त गरिमा विकास बैंकको 'गरिमा सरल एसएमई कर्जा'

काठमाडौं (आर्थिक)। गरिमा विकास बैंक लिमिटेडले गरिमा सरल एसएमई कर्जा सार्वजनिक गरेको छ। बैंकका अनुसार हरेक नेपालीहरूको 'आफ्नै घर-आफ्नै व्यवसाय'को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाखसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरिएको हो। कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई कार्य दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र शून्य दशमलव ७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरूलाई लक्षित गरी यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ। यो योजनाअन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन्। हाल बैंकले देशभर एक सय २३ वटा शाखा कार्यालय, ५९ एटीएम र डिजिटल बैंकिङमार्फत करिब आठ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

रिलायबल नेपाल लाइफको साधारणसभा आह्वान

काठमाडौं (आर्थिक)। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले यही माघ २९ गते काठमाडौंको ज्ञानेश्वरस्थित लिसारा बैंकेटमा आफ्नो सातौं वार्षिक साधारणसभा गर्न लागेको हो। वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब रुपैयाँमध्येबाट १६ प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ पुग्ने छ। वार्षिक साधारणसभामा सम्बन्धी प्रयोजनका लागि कम्पनीको यही माघ १५ गते सेयर दर्ता किताब बन्द हुनेछ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको साधारणसभा आह्वान

काठमाडौं (आर्थिक)। हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ। कम्पनीले यही माघ २५ गते काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंकेटमा आफ्नो ३० औं वार्षिक साधारणसभा गर्न लागेको हो। साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँमध्येबाट आठ दशमलव ६३ प्रतिशतका दरले हुन आउने ९९ करोड ८६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। यसबाहेक कर प्रयोजनका लागि समेत कम्पनीले छ दशमलव ३७ प्रतिशतका दरले हुन आउने १४ करोड ६६ लाख सात हजार सात सय ८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। वार्षिक साधारणसभामा सम्बन्धी प्रयोजनका लागि कम्पनीको यही माघ १४ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ।

नाडेप लघुवित्तको साधारणसभा

काठमाडौं (आर्थिक)। नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले शुक्रबार रानीवन पार्टी प्यालेस नागार्जुनमा आफ्नो नयाँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो। संस्थाका अनुसार साधारणसभाको अध्यक्षता पितृत्वप्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए। सञ्चालक समितिका अध्यक्ष आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकूल अवस्था रहेपनि आगामी दिनमा सहज परिस्थितिको कामना गर्दै ग्राहक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पूरा गर्न संस्था कटिबद्ध रहेको जानकारी दिए। आगामी दिनमा नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरू अर्भक लघुवित्तमैत्री होस् भन्ने कामना समेत गरे। सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित भएको छ भने २०८०/८१ को लागि विदुर एसोसिएट्स लेखापरीक्षकमा नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा विवेक कट्टेल र सुष्मा वाग्लेलाई निर्वाचित गरेको छ। संस्थाले २०८० मंसिर मसान्तसम्म ८८ वटा शाखामार्फत ८० हजार ग्रामीण तथा पिछडिएका महिलाहरूमा वित्तीय सेवा पुऱ्याइरहेको छ। यही मंसिर मसान्तसम्म छ अर्ब ४६ करोड लगानीमा बाँकी सावो रहेको, एक अर्ब ७७ करोड सदस्यको बचत एवम् बैंक तथा वित्तीय क्षेत्रको कर्जा दुई अर्ब २४ करोड रुपैयाँ परिचालन भएको संस्थाले जानकारी दिएको छ।

आरएसडीसी लघुवित्तको नाफा छ करोड ५३ लाख

आर्थिक संवाददाता काठमाडौं, माघ ६

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ९३ लाख चार हजार तीन सय २९ रुपैयाँ खुद मुनाफा कमाएको छ। यो नाफा संस्थाको गत आवको सोही अवधिको तुलनामा ऋण्डे

एक करोड रुपैयाँले कम हो। गत आवको सोही अवधिमा भने संस्थाले सात करोड ९४ लाख १४ हजार छ सय २२ रुपैयाँ खुद नाफा कमाएको थियो। हाल चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय एक रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब एक करोड ५० लाख २५ हजार तीन सय ८५ रुपैयाँ नक्षेप संकलन गरी छ अर्ब ६४ करोड ५७ लाख ५२ हजार सात सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिमा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाले स्प्रेडदर एक दशमलव ७८ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा चार करोड ७४ लाख ७७ हजार तीन सय ९३ रुपैयाँ रहेको छ।

“नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक”



मुक्तिनाथ विकास बैंक लि.

MUKTINATH BIKAS BANK LTD.



Member of
Global Alliance for
Banking on Values

Winner of
EUROPEAN
MICROFINANCE
AWARD 2020

Central Office: Hattisar, Kathmandu
Tel.: 01-4546136, 4537324
Toll Free No.: 16600149999
E-mail: info@muktinathbank.com.np
Web: www.muktinathbank.com.np

Interim Financial Statements

2nd Quarter of Financial Year 2080-81

Condensed Consolidated Statement of Financial Position

As on Quarter ended Poush 2080 (Amount in NPR)

Particulars	Group		Bank	
	This Quarter Ending	Immediate Previous Year Ending (Audited)	This Quarter Ending	Immediate Previous Year Ending (Audited)
Assets				
Cash and Cash Equivalent	3,979,864,427	5,326,084,785	3,360,258,569	5,268,539,748
Due from Nepal Rastra Bank	3,977,077,550	3,732,132,133	3,977,077,550	3,732,132,133
Placement with Bank and Financial Institutions	-	-	-	-
Derivative Financials Instrument	-	-	-	-
Other Trading Assets	94,335,923	48,618,603	-	-
Loans and Advances to BFIs	2,357,475,473	2,536,439,270	2,357,475,473	2,536,439,270
Loans and Advances to Customers	96,298,814,033	94,456,965,952	96,298,814,033	94,456,965,952
Investment Securities	17,243,158,342	22,269,838,948	17,207,935,894	22,084,609,500
Current Tax Assets	60,202,372	52,756,158	62,371,075	48,176,787
Investment in Subsidiaries	-	-	244,045,905	244,045,905
Investment in Associates	157,924,879	134,553,273	155,550,000	155,550,000
Investment Property	288,350,317	289,196,462	255,234,637	256,080,782
Property and Equipment	2,127,846,744	1,934,412,450	2,114,039,931	1,919,851,163
Goodwill and Intangible Assets	12,566,104	15,209,783	11,999,008	14,537,316
Deferred Tax Assets	96,311,696	85,994,981	95,000,038	84,683,324
Other Assets	619,684,189	856,524,747	640,176,827	809,595,176
Total Assets	127,313,612,048	131,738,727,544	126,779,978,938	131,611,207,055
Liabilities				
Due to Banks and Financial Institutions	985,493,637	1,999,547,189	985,493,637	1,999,547,189
Due to Nepal Rastra Bank	424,997,733	215,874,848	424,997,733	215,874,848
Derivative Financials Instrument	-	-	-	-
Deposits from Customers	112,316,539,346	116,297,178,932	112,316,539,346	116,449,870,954
Borrowings	14,582,648	18,750,000	14,582,648	18,750,000
Current Tax Liabilities	-	-	-	-
Provisions	11,300,000	14,806,030	11,300,000	14,806,030
Deferred Tax Liabilities	-	-	-	-
Other Liabilities	2,459,335,357	2,430,937,973	2,123,471,095	2,302,381,934
Debt Securities Issued	1,247,171,111	1,246,917,782	1,247,171,111	1,246,917,782
Subordinated Liabilities	-	-	-	-
Total Liabilities	117,459,419,831	122,224,012,754	117,123,555,570	122,248,148,737
Equity				
Share Capital	7,046,938,049	6,420,900,273	7,046,938,049	6,420,900,273
Share Premium	-	-	-	-
Retained Earnings	(294,109,772)	655,193,953	(317,213,092)	673,938,061
Reserves	2,926,698,411	2,272,992,668	2,926,698,411	2,268,219,984
Total Equity Attributable to Equity Shareholders	9,679,526,688	9,349,086,884	9,656,423,368	9,363,058,318
Non Controlling Interest	174,665,529	165,627,897	-	-
Total Equity	9,854,192,217	9,514,714,781	9,656,423,368	9,363,058,318
Total Equity and Liabilities	127,313,612,048	131,738,727,544	126,779,978,938	131,611,207,055

Statement of Distributable Profit

As on Quarter ended Poush 2080 (Amount in NPR)

Particulars	Bank	
	Current Year Upto this Qtr. YTD	Previous Year Corresponding Qtr. YTD
Net profit or (loss) as per statement of profit or loss	420,017,366	626,233,717
Appropriations:	(165,215,483)	(243,440,497)
a. General Reserve	(84,003,473)	(125,246,743)
b. Capital Redemption Reserve	(125,000,000)	(104,166,667)
c. Exchange Fluctuation Fund	(415,837)	(657,321)
d. Corporate Social Responsibility Fund	(4,200,174)	(6,262,337)
e. Employees Training Fund	(4,294,866)	(7,107,429)
f. Investment Adjustment Reserve	50,000,000	-
g. Other	2,698,867	-
Profit or (Loss) before regulatory adjustment	254,801,883	382,793,220
Regulatory adjustment	(517,335,277)	(324,007,644)
a. Interest receivable (-)/previous accrued interest received (+)	(483,479,300)	(285,237,929)
b. Short loan loss provision in accounts (-)/reversal (+)	-	-
c. Short provision for possible losses on investment (-)/reversal (+)	-	-
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)	533,071	(42,671,514)
e. Deferred tax assets recognised (-)/ reversal (+)	(10,316,714)	1,170,540
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)	-	-
g. Bargain purchase gain recognised (-)/reversal (+)	-	-
h. Actuarial loss recognised (-)/reversal (+)	-	-
i. Other (+/-)	-	-
- Gains/(losses) from investments in equity instruments	(24,072,334)	2,731,259
Net profit for the Quarter ended available for distribution	(262,533,394)	58,785,576
Opening Retained Earnings as on Shrawan 1, 2080	673,938,061	805,522,228
Adjustment (+/-)	(69,630,626)	-
Distribution:	(658,987,133)	(803,915,174)
Bonus shares Issued	(626,037,777)	(763,719,416)
Cash dividend paid	(32,949,357)	(40,195,759)
Total Distributable profit or (loss) as on Quarter ended	(317,213,092)	60,392,630
Annualised Distributable Profit/Loss per share	-	0.94

Disclosure Pursuant to Securities Registration and Issue Regulation, 2073 (Rule 26(1), Annexure 14)
2nd Quarter of Financial Year 2080-81

1. Financial Statement

a) The Nepal Financial Reporting Standard (NFRS) compliant financial statement of the second quarter has been published along with this report.

b) Transaction with Related Parties

The Group comprises of Muktinath Bikas Bank (The Bank), Muktinath Capital Limited (Subsidiary) & Muktinath Krishi Company Limited (Associate). The transactions with related parties are as follows:

Particulars	Muktinath Capital Limited	Muktinath Krishi Company Limited
Deposits	89,260,769	22,497,217
Interest on Deposits	3,524,597	267,879

c) Key Financial Indicators

Particulars	2080-81	2079-80
Earnings Per Share (NPR)	11.92	21.25%
Price Earnings Ratio (Times)	32.26	8.70%
Net Worth Per Share (NPR)	137.03	1,799.08

2. Management Analysis

The current state of the national economy is unfavorable, which has an adverse effect on both asset quality and business expansion. The management of the bank is dedicated to using efficient internal control procedures and resource management to grow and expand the banking service despite the current circumstances. Maintaining a strong brand image, diversifying the product lines, minimizing risk, maximizing the returns from available resources, and providing excellent customer service remained the management's top priorities.

Analysis of Bank's Interim Financial Statement:

The Bank reported NPR 420.02 million in profitability, while having a balance sheet at NPR 126.78 billion. With the challenges in recoveries, the non-performing assets have increased to 2.51% from 0.98% in the same quarter last year. As a result, the impairment charges on the loans of NPR 786.32 million remains the major factor for the shrinkage in profitability.

3. Details Related to Legal Proceedings

- No information regarding the lawsuit by or against the Bank has been filed during the period under review except for the regular cases of debt recovery.
- No information regarding the lawsuit on account of violation of prevailing laws or commission of criminal offences has been filed against the promoter or director of the Bank during the quarterly period under review.
- No information regarding the lawsuit of financial fraud/crime has been filed against the promoters and management team of the Bank during the quarterly period under review.

4. Analysis of Bank's Share Transaction

- All the shares of the Bank are listed on Nepal Stock Exchange. The Bank's share price is determined by the market's movement and Bank's management is neutral in this regard.
- The Bank has complied with all the prevailing norms of SEBON and directives issued by NRB.
- Details of share transaction during the quarter is as follows:

Price History		Transaction History	
Maximum Price	425	No. of Shares Transacted	1,277,952
Minimum Price	362.8	No. of Transaction	9,231
Closing Price	384.5	Total Days Transacted	49

(Source: - www.nepalstock.com.np)

5. Problems and Challenges

The Bank has been continuously involved in providing quality banking services to its customers by ensuring the wellbeing of its employees as well as its customers. The total cost of operations has been increased in recent times due to recruitment, retention of quality human resource and addition of new branches. Additionally, the recovery of the debt is getting challenging.

The internal, external problems and challenges faced by the Bank are as follows:

- Internal Challenges:**
 - Challenges in the recovery of loans.
 - Challenges in business growth due to volatile economic condition.
 - Challenges in increasing non-interest income.
 - Challenges in retaining the skilled manpower.
- External Challenges:**
 - Stiff competition among Banks & Financial Institutions.
 - Changes in regulatory provisions.
 - Risk of increase in non-performing loans.
 - Increase in inflation.

c) Strategy

- The Bank with its strong brand name emphasizes to preserve & strengthen the relationship with its valued customers & stakeholders by,
 - Optimizing utilization of assets and resources of the Bank.
 - Developing a comprehensive risk management framework and its effective implementation.
 - Maintaining the assets quality.
 - Embracing digital banking in every service area possible.
 - Developing quality human resource through robust training and development.

6. Corporate Governance

The Bank is committed in maintaining the highest level of ethical standards, corporate governance, and compliance. The board of directors and management strictly comply with all the regulatory norms issued by NRB and various other regulatory authorities. Further, the Bank adheres to all the regulatory and legal requirements and the industry best practices.

7. Declaration by CEO

I, CEO of the Bank, take responsibility for the truthfulness of the information disclosed in this report to the best of my knowledge. Further, the information disclosed herein are true and fair and have not knowingly concealed any material information which may affect the decision of the investor.

Condensed Consolidated Statement of Profit or Loss

For the Quarter ended Poush 2080 (Amount in NPR)

Particulars	Group				Bank			
	Current Year		Previous Year Corresponding		Current Year		Previous Year Corresponding	
	This Quarter	Up to This Quarter (YTD)	This Quarter	Up to This Quarter (YTD)	This Quarter	Up to This Quarter (YTD)	This Quarter	Up to This Quarter (YTD)
Interest Income	3,549,276,561	7,423,101,992	3,841,058,629	7,560,733,814	3,538,507,157	7,401,815,603	3,835,004,317	7,550,401,063
Interest Expense	2,497,257,213	5,314,019,181	2,810,773,196	5,500,001,826	2,494,905,787	5,314,019,181	2,814,515,173	5,505,966,065
Net Interest Income	1,052,019,347	2,109,082,811	1,030,285,433	2,060,731,987	1,043,601,370	2,087,796,422	1,020,489,144	2,044,434,998
Fees and Commission Income	133,577,226	315,186,204	121,079,183	275,028,797	122,762,648	282,624,643	116,474,621	260,981,119
Fees and Commission Expense	21,258,167	38,466,404	16,507,206	26,257,818	20,473,612	35,189,950	15,957,166	24,877,193
Net Fee and Commission Income	112,319,060	276,719,800	104,571,977	248,770,979	102,289,036	247,434,693	100,517,455	236,103,926
Net Interest, Fee and Commission Income	1,164,338,407	2,385,802,611	1,134,857,410	2,309,502,966	1,145,890,406	2,335,231,115	1,121,006,599	2,280,538,924
Net Trading Income	4,554,921	8,825,791	4,843,621	7,846,478	2,937,725	4,993,997	3,387,412	5,951,533
Other Operating Income	24,268,988	28,988,184	5,048,425	11,559,757	21,894,209	26,613,305	3,271,863	7,770,640
Total Operating Income	1,193,162,316	2,423,616,586	1,144,749,456	2,328,909,200	1,170,722,241	2,366,838,416	1,127,665,874	2,294,261,097
Impairment Charge/(reversal) for loans and other losses	424,724,596	786,322,895	191,627,655	441,745,199	424,724,596	786,322,895	191,627,655	441,745,199
Net Operating Income	768,437,720	1,637,293,691	953,121,801	1,887,164,001	745,997,644	1,580,515,522	936,038,220	1,852,515,898
Operating Expenses								
Personnel Expenses	317,710,313	648,255,436	313,542,648	635,885,356	312,290,364	634,750,710	308,912,882	625,431,061
Other Operating Expenses	103,653,506	216,100,947	116,037,183	219,439,708	100,170,470	209,308,387	113,141,487	214,016,226
Depreciation and Amortisation	59,832,254	121,109,014	59,552,472	120,440,869	59,019,128	119,489,824	58,529,086	118,449,015
Operating Profit	287,241,646	651,828,295	463,989,498	911,398,068	274,517,683	616,966,600	455,454,764	894,619,596
Non Operating Income	-	-	-	-	-	-	-	-
Non Operating Expenses	1,359,926	16,941,791	-	-	1,359,926	16,941,791	-	-
Profit before Income Tax	285,881,721	634,886,504	463,989,498	911,398,068	273,157,757	600,024,809	455,454,764	894,619,596
Income Tax Expenses	-	-	-	-	-	-	-	-
Current Tax	85,052,053	189,753,487	139,196,849	273,419,420	81,947,327	180,007,443	136,636,429	268,385,879
Deferred Tax	-	-	-	-	-	-	-	-
Profit for the Period	200,829,668	445,133,016	324,792,649	637,978,648	191,210,430	420,017,366	318,818,335	626,233,717
Condensed Consolidated Statement of Comprehensive Income								
								

हिमपातपछि कालिञ्चोकमा पर्यटकको भिड

सुवास बस्नेत

दोलखा, माघ ६

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकमा गत मंगलबार भएको हिमपातपछि श्रद्धालु भक्तजन तथा पर्यटकको भिड लागेको छ । कालिञ्चोक भगवतीको दर्शन गर्न तथा कुरी चुम्न शुक्रबार र शनिबार मात्रै

करिब १० हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक कालिञ्चोक पुगेका छन् । कात्तिक महिनापछि एकैपटक यति धेरै पर्यटक आएको हिमपातपछि नै रहेको स्थानीयले बताएका छन् । हिमपातपछिको पहिलो, दोस्रो र तेस्रो दिन खासै पर्यटक नआएपछि शुक्रबार र शनिबार भने उल्लेख्य मात्रामा आएको

त्रिपुरा रिसोर्ट कालिञ्चोकका सञ्चालक चन्द्रकुमार लामाले बताए । 'शुक्रबार पैदलसँगै केबलकारमार्फत मन्दिर स्थल पुग्ने भक्तजनको भिड थियो । यहाँका होटलहरू पनि भरिभराउ छन्, उनले भने । हिमपातपछिको पहिलो, दोस्रो र तेस्रो दिन खासै पर्यटक नआएपछि शुक्रबार र शनिबार मात्रै आएको

आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष दिनेमा कुरी बजारमा मात्रै १० हिउँ पातलो भएर समस्या भो, नभए भारत र बङ्गलादेशका

पर्यटकको आगमन थपिनसक्नु हुन्थ्यो, उनले भने तर पनि दुई दिनमा कुरी बजारमा मात्रै १० हजार बढी पर्यटकहरू भित्रिएका छन् ।

गत वर्षको जस्तो समयमा नै हिमपात भएको भए जिल्लाको आर्थिक गतिविधि धेरै नै चलायमान हुने यहाँका व्यवसायीको अनुमान छ ।

निजी क्षेत्रलाई समेत स्वदेशी वस्तुहरू खरिद गर्न आग्रह



आर्थिक संवाददाता

काठमाडौं, माघ ६

नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले निजी क्षेत्रलाई समेत स्वदेशी वस्तुहरू खरिद गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघद्वारा राजधानीमा आयोजित स्वदेशी मिट एन्ड ग्रिटमा मुख्यसचिव डा अर्यालले निजी क्षेत्रले समेत स्वदेशी खरिदमा जोड दिनुपर्ने बताएका हुन् ।

छलफलमा उनले सरकारी एवम् सार्वजनिक संस्थानहरूलाई स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण सरकारले बनाउने बताए । परिसंघको मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारले सुरुवातदेखि नै स्वामित्व लिएको उनको भनाइ थियो । उनले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्न जग्गाको हदबन्दी,

कानून संशोधनलगायतका विषयलाई प्राथमिकतामा राखेको समेत जानकारी दिए । यस्तै, उनले विदेशी लगानी आकर्षित गर्न द्विपक्षीय लगानी सम्झौता (बीआईए)सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरे । मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्य उद्योगहरूले प्रयोग गर्दै आएका गैँडा अंकित लोपो एवम् यसको विशेषताका विषयमा आम उपभोक्तालाई जानकारी गराउने गरी अभियान सञ्चालन गर्न पनि उनले सुझाव दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव मुकुन्दप्रसाद निरौलाले २० प्रतिशत महँगो भए पनि स्वदेशी सामान खरिद गर्नुपर्ने निर्देशिका अन्तिम चरणमा रहेको जानकारी दिए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागिरहेको उल्लेख गर्दै उनले परिसंघले दिएका नीतिगत सुझावहरू मननयोग्य रहेको बताए । परिसंघका सुभाबहरू एकैदिन एकै पटक लागू गर्न नसकिने भए पनि चरणबद्धरूपमा कार्यान्वयन हुँदै जाने उनको भनाइ थियो ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निर्वात प्रवर्द्धनका लागि आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्थाले सकारात्मक परिणाम ल्याइरहेकाले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उत्पादनहरूलाई थप एक प्रतिशत निर्वातमा अनुदान दिई प्रोत्साहन गर्न आग्रह गरे । परिसंघले स्वदेशीको सामूहिक ट्रेडमार्कका लागि सबै प्रक्रिया पूरा गरी उद्योग विभागमा निवेदन दिएको पनि जानकारी दिए । उनका अनुसार परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नेलगायतका गतिविधिहरू सञ्चालन गर्ने गरेको छ ।

परिसंघ पछिल्लो पटक संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ) को 'अगोरा' प्लेटफर्ममा आबद्ध भएको छ । सो प्लेटफर्म स्वदेशी वस्तुहरू अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने परिसंघको विश्वास छ । कार्यक्रममा उद्योगहरूको प्रवर्द्धनका लागि लिइनुपर्ने नीतिगत विषयहरूका छलफल गरिएको थियो । कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कार्यहरूका विषयमा जानकारी समेत गराइएको थियो ।

स्वस्तिक इन्टरप्राइजेजको कारोबार शंकास्पद

आर्थिक संवाददाता

विराटनगर, माघ ६

पछिल्लो समयमा विराटनगरमा रहेका हाईवेयरका सञ्चालकहरूको बढावासी खुल्दै जान थालेको छ । आर्थिक मन्त्रिको बहाना बनाएर यहाँका हाईवेयर व्यवसायीहरूले राजस्व छली गर्ने गरेको पाइएको हो । विराटनगर महानगरपालिका ५ मा सञ्चालन हुँदै आएको स्वस्तिक इन्टरप्राइजेजको कारोबार पनि शंकास्पद देखिएपछि राजस्व अनुसन्धान कार्यालयको नियन्त्रणमा परेको छ ।



बसाहा बचत तथा ऋण सहकारी संस्था लि.

काठमाण्डौ-३१, गणपति भवन, आलोकनगर, काठमाण्डौ
फोन नं. ०१-४१०६५६६, ४१०६६०९

www.basahasaving.com/email:basocl@gmail.com

वार्षिक साधारणसभा सम्बन्धी सूचना

शेयरधनी महानुभावहरू,

यस बसाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड को मिति २०८० पुस २७ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम यस संस्थाको १६^थ वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरूलाई उपास्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

साधारण सभा बस्ने मिति, स्थान र समय :

मिति : २०८० माघ २७ शनिवार

स्थान : रक हाउस क्याफे एण्ड ब्याङ्केट, पशुपति रोड, रातोपुल काठमाण्डौ

सभा प्रारम्भ हुने समय : विहान १:०० बजे

साधारण सभामा छलफल हुने विषयहरू :

१. संचालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा
२. लेखा परिक्षकको प्रतिवेदन सहित २०८० अथाइ मसान्त सम्मको वासलान्त, सोही मितिमा समाप्त आ.व. ०७६/०८० को नाफा/नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल तथा पारित सम्बन्धमा
३. चालु आ.व. ०८०/०८१ को प्रस्तावित कार्यक्रम तथा बजेट पारित सम्बन्धमा
४. लेखा सुपरिवेक्षण समितिले पेश गरेको वार्षिक प्रतिवेदन उपर छलफल सम्बन्धमा
५. आ.व. ०८०/०८१ को लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा
६. साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्नको लागि प्रतिनिधिहरू चयन गर्ने सम्बन्धमा
७. विविध सम्बन्धमा

.....

जय कुमार राई

(अध्यक्ष)

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको तपशिलमा उल्लिखित ऋणीहरूलाई कर्जा चुक्ता गर्न आउने ३५ दिने अत्यन्त जरुरी सूचना

(प्रकाशित मिति २०८०/१०/०७)

तपशिलमा उल्लिखित ऋणीहरूले यस बैंक (साबिक नेपाल इन्भेष्टमेण्ट बैंक लि. र मेगा बैंक नेपाल लि. एक आपसमा गाभिएर बनेको संस्था)बाट उपभोगी गर्नुभएको कर्जाको समय-समयमा तिर्नु/बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना व्याज रकम नतिरी नबुझाई बैंकसँगै गरेको कर्जा सम्बन्धी शर्त कबुलियतको उल्लंघन गर्नुभएको र ऋणीहरू तथा व्याक्तिगत जमानीकर्ताहरूलाई पटक पटक मौखिक चर्चामा समावेश गर्दा समेत कर्जाहरूको साँवा, व्याज, किरस्ता र हर्जाना व्याज लगायतका रकमहरू बुझाउनेतर्फ कुनै पहल नगरेको हुनाले निजहरूका नाममा यस बैंकमा रहेका सवपूर्ण ऋण कर्जाहरू चुक्ता भएका छन्। जसको लागि हामीलाई धन्यवाद दिने सावजनिक सूचना प्रकाशित गरिएको छ ।

यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र बैंकमा सगर्क राखी बुझाउनुपर्ने सम्पूर्ण साँवा, व्याज, किरस्ता र हर्जाना व्याज रकम अदिलतब चुक्ता भएका छन्। अन्यथा, ऋणी र बैंकबिच गए जर्जा शर्त समझौता, बैंकको नियम, बैंक तथा वित्तीय संस्था सम्बन्धी धेन २०७३ तथा अन्य प्रचलित कानूनले बैंकलाई दिएको अधिकार प्रयोग गरी तपाईंलाई कर्जा चुक्ता गरी तपाईंलाई कर्जा चुक्ता नाम समावेश गर्न लेखि रहेको जमानीकर्ताहरूले दिएको सुरक्षण स्वरुप बैंकलाई लेखिदिएको चल अचल सगर्पति जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गरी वा अन्य प्रक्रिया अपनाई बैंकको सवपूर्ण लेना रकम असुल उपर गर्नेतर्फ आवश्यक कानूनी कारवाही अगाडी बढाईने व्यहोरा सूचित गरिन्छ । साथै, धितो सुरक्षणको लिलाम बिक्री हुन नसकी बैंकले धितो सक्नुलाई परेमा वा लिलाम बिक्रीबाट बैंकको सवपूर्ण बच्यौता असुल उपर नगर्नामा असुल उपर हुन नसकेको रकमको हदसम्म कानून बमोजिम ऋणी तथा व्याक्तिगत जमानीकर्ताहरूको घरघरनाबाट असुल उपर गर्ने प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।

तपशिल

ऋणीको विवरण	व्यक्तिगत जमानीकर्ताको विवरण	
<p>१. दाजुभाई पोर्ली फर्ज प्रा.फ.न.ध.उ.डि: १२००/०१/०७०/७१ ठेगाना : मद्रकाली ०२, सिन्धुली</p>	<p>१. सूर्य कुमारी गौतम ना.प्र.नं.: ४५६/४३७३ जारी मिति: २०४६/०७/१५ जि.प्र.का.: सिन्धुली पति: शिव बहादुर कार्का ससुरा: ललित बहादुर कार्का</p>	
<p>कर्जा शीर्षक: लघु आवाधिक कर्जा</p>	<p>२. गिन बहादुर कार्का ना.प्र.नं.: २३६/२३३१३ जारी मिति: २०४६/०२/२७ जि.प्र.का.: सिन्धुली बाबु: ललित बहादुर कार्का बाजे: घोज नरसिंह कार्का</p>	
धितोको विवरण		
सूर्य कुमारी गौतमको नाममा सिन्धुली जिल्ला मालपोत कार्यालय सिन्धुलीमा दर्ता कायम रहेको सिन्धुली जिल्ला, मद्रकाली गा.वि.स./न.पा. वडा नं. २(स) स्थित फि.नं. २३३ (०-६-१०-२ रोपनी) क्षेत्रफल भएको घर/जग्गा तथा अर्क घर/जग्गाले चर्चैको सवपूर्ण लिजालिगापत समेत ।		
ऋणीको विवरण	व्यक्तिगत जमानीकर्ताको विवरण	
<p>२. राजेश कुमार श्रेष्ठ ना.प्र.नं.: २०७२ जारी मिति: २०४७/०१/१० जि.प्र.का.: धितवज ठेगाना : जोडाकोट ११, नवलपरासी बाबु : राजेश कुमार श्रेष्ठ ससुरा : चन्द्र कुमार श्रेष्ठ बाजे : काजी लाल श्रेष्ठ</p>	<p>१. अञ्जु श्रेष्ठ ना.प्र.नं.: ४४३७१ जारी मिति: २०४७/०७/०६ जि.प्र.का.: जोरखा पति: राजेश कुमार श्रेष्ठ ससुरा: चन्द्र कुमार श्रेष्ठ</p>	
<p>कर्जा शीर्षक: व्यक्तिगत कर्जा</p>	<p>३. दिगि जाया श्रेष्ठ ना.प्र.नं.: २२४० जारी मिति: २०४७/१२/२६ जि.प्र.का.: धितवज पति: चन्द्र कुमार श्रेष्ठ ससुरा: काजी लाल श्रेष्ठ</p>	
धितोको विवरण		
पिन्डीजाया श्रेष्ठको नाममा नवलपरासी जिल्ला मालपोत कार्यालय कावासोती, नवलपरासीमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, सिसवार गा.वि.स./न.पा. वडा नं. ६ (स) स्थित फि.नं. १६३ (०-०-१६-० टिगाह) क्षेत्रफल भएको घर/जग्गा तथा अर्क घर/जग्गाले चर्चैको सवपूर्ण लिजालिगापत समेत ।		
ऋणीको विवरण	व्यक्तिगत जमानीकर्ताको विवरण	धितोको विवरण
<p>३. रेशम कुमारी अधिकारी ना.प्र.नं.: ६४ जारी मिति: २०४६/०२/०३ जि.प्र.का.: पर्वत ठेगाना : कुश्मा ०६, पर्वत पति: तुलक बहादुर अधिकारी ससुरा: सडक बहादुर अधिकारी</p>	<p>तुलक बहादुर अधिकारी ना.प्र.नं.: २२४४ जारी मिति: २०४७/०४/०४ जि.प्र.का.: पर्वत ठेगाना : कुश्मा ०६, पर्वत पति: तुलक बहादुर अधिकारी ससुरा: सडक बहादुर अधिकारी</p>	<p>यस बैंकको नाममा दर्ता रहेका तपसिल बमोजिमको सवारी साधन : कम्पनीको नाम : टाटा मोटर्स लिमिटेड सवारीको मोडेल : LPO 1512 TC/53 निर्माण वर्ष : २०१५ च्यासिस नं. : MAT412076F0E03313 ईडिजन नं. : 51D84221286 सवारी दर्ता नं. : ना ३ स २५०८</p>
<p>कर्जा शीर्षक: हायर चर्वा कर्जा</p>	<p>४. सुवास घति गमर ना.प्र.नं.: २३४८१४ जारी मिति: २०४६/०१/१० जि.प्र.का.: धितवज ठेगाना : रत्ननगर ०५, धितवज बाबु : शिव बहादुर घर्ति मजारा बाजे : कूल बहादुर घर्ति मजारा</p>	<p>५. सेनेन स्टा र किराना पसल प्रा.फ.नं.: २२५४/०७०/०७८ ठेगाना : लोदी ०५, पर्वत</p>
<p>४. सुवास घति गमर ना.प्र.नं.: २३४८१४ जारी मिति: २०४६/०१/१० जि.प्र.का.: धितवज ठेगाना : रत्ननगर ०५, धितवज बाबु : शिव बहादुर घर्ति मजारा बाजे : कूल बहादुर घर्ति मजारा</p>	<p>५. सेनेन स्टा र किराना पसल प्रा.फ.नं.: २२५४/०७०/०७८ ठेगाना : लोदी ०५, पर्वत</p>	<p>६. सपना पौडेल क्षेत्री ना.प्र.नं.: ४११०३१/६५७ जारी मिति: २०४८/०२/१३ जि.प्र.का.: पर्वत पति: सडक बहादुर पौडेल क्षेत्री ससुरा: बम बहादुर पौडेल क्षेत्री</p>
<p>८. सुवास घति गमर ना.प्र.नं.: २३४८१४ जारी मिति: २०४६/०१/१० जि.प्र.का.: धितवज ठेगाना : रत्ननगर ०५, धितवज बाबु : शिव बहादुर घर्ति मजारा बाजे : कूल बहादुर घर्ति मजारा</p>	<p>५. सेनेन स्टा र किराना पसल प्रा.फ.नं.: २२५४/०७०/०७८ ठेगाना : लोदी ०५, पर्वत</p>	<p>७. सडक बहादुर पौडेल क्षेत्री ना.प्र.नं.: १५८०४ जारी मिति: २०४७/०८/०८ जि.प्र.का.: पर्वत बाबु: बम बहादुर पौडेल क्षेत्री बाजे: क्षेत्र बहादुर पौडेल</p>
<p>कर्जा शीर्षक: सुन धितो कर्जा</p>	<p>नोट: धितोको विवरण लिलामी सूचना अन्तर्गत डाक बोलकबोल गर्दाका दिन सावजनिक हुनेछ ।</p>	



सबल, उन्कृष्ट एबं विस्तारित
शाखा कार्यालय, कोटेश्वर



NIMB
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.
NEPAL INVESTMENT MEGA BANK LTD.

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड

दरबारमार्गा काठमाडौं, नेपाल, पोष्ट बक्स नं.: ३४१२

फोन नं. ९७७-१-४२२२२२२, ४२४२५३०

इमेल: info@nimb.com.np, वेबसाइट: www.nimb.com.np